



प्रदेश राजपत्र

लुम्बिनी प्रदेश सरकारद्वारा प्रकाशित

खण्ड १०) रासी उपत्यका (दिउखुरी), नेपाल असार ३२ गते, २०८३ साल (अतिरिक्ताङ्क ५)

भाग १

लुम्बिनी प्रदेश सरकार

प्रदेश प्रमुखको कार्यालयको

सूचना

नेपालको संविधान बमोजिम लुम्बिनी प्रदेशको प्रदेश सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ ।

सम्बत् २०८३ सालको ऐन नं. ०५

प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन

प्रस्तावना:- आर्थिक वर्ष २०८३/८४ को प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न कर लगाउने, उठाउने, खारेज गर्ने, छुट दिने, परिवर्तन गर्ने वा कर प्रणाली व्यवस्थित गर्दै राजस्व सङ्कलन , बाँडफाँड र राजस्व प्रशासन सम्बन्धी प्रचलित कानुनी व्यवस्थालाई संशोधन गर्न वाञ्छनीय भएकाले,

लुम्बिनी प्रदेश सभाले यो ऐन बनाएको छ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम “प्रदेश आर्थिक ऐन, २०८३” रहेको छ।

(२) यो ऐन संवत् २०८३ साल साउन १ गतेदेखि प्रारम्भ हुनेछ।

२. **घरजग्गा लगायतको रजिष्ट्रेसन शुल्क:** (१) प्रदेशभित्र घर, जग्गा र घरजग्गा रजिष्ट्रेसन गर्दा अनुसूची-१ बमोजिम घरजग्गा रजिष्ट्रेसन शुल्क, सेवा शुल्क र रोक्का शुल्क तथा दस्तुर लगाइने र असुलउपर गरिनेछ।

(२) उपदफा (१) बमोजिमको शुल्क र दस्तुरको सङ्कलन रजिष्ट्रेसनका बखत सम्बन्धित स्थानीय तहले गर्नेछ।

तर प्रदेश तथा स्थानीय तहबाट सङ्कलन को व्यवस्था नभएसम्म सङ्घीय आर्थिक ऐन बमोजिम नेपाल सरकारको सम्बन्धित कार्यालयले यस ऐन बमोजिमको शुल्क उठाई अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ५ बमोजिम मासिक रूपमा प्रदेश सञ्चित कोष र सम्बन्धित स्थानीय तहको सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ।

(३) भूमि प्रशासन कार्यालयबाट पारित हुने लिखतमा लिइने रजिष्ट्रेसन शुल्क लगायतको मूल्याङ्कन सम्बन्धी व्यवस्था प्रचलित कानुन बमोजिम हुनेछ।

स्पष्टीकरण: यस ऐनको प्रयोजनको लागि “भूमि प्रशासन कार्यालय” भन्नाले भूमि प्रशासन सम्बन्धी कार्यसम्पादन गर्न स्वीकृति प्राप्त स्थानीय तहलाई समेत बुझिनेछ।

(४) उपदफा (२) बमोजिमको राजस्व बाँडफाँडको विवरण प्रत्येक महिना समाप्त भएको मितिले पन्ध्र दिनभित्र आर्थिक मामिला तथा योजना मन्त्रालय र सम्बन्धित स्थानीय तहमा पठाउनु पर्नेछ।

(५) यस दफामा लेखिएको विषयमा यसै बमोजिम र नलेखिएका विषयमा भूमि प्रशासन निर्देशिका, २०८१ (संशोधन सहित) वा प्रचलित भूमि प्रशासन सम्बन्धी अन्य सङ्घीय र प्रदेश कानून बमोजिम हुनेछ।

३. सवारी साधन कर, सवारी सम्बन्धी शुल्क, दस्तुर तथा जरिवाना:

(१) प्रदेशभित्र सवारी साधन कर अनुसूची-२ को खण्ड (क) बमोजिम लगाइने र असुल गरिनेछ।

(२) सवारी सम्बन्धी शुल्क, दस्तुर तथा जरिवाना अनुसूची -२ को खण्ड (ख) बमोजिम लगाइने र असुल गरिनेछ।

(३) उपदफा (१) बमोजिमको सवारी साधन कर सङ्कलन गरी प्रदेश विभाज्य कोषमा दाखिला गर्नुपर्नेछ।

(४) उपदफा (२) बमोजिमको दस्तुर, शुल्क र जरिवाना सङ्कलन गरी प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ।

(५) उपदफा (३) बमोजिम प्रदेश विभाज्य कोषमा जम्मा भएको रकममध्ये साठी प्रतिशत प्रदेश सञ्चित कोष र चालीस प्रतिशत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट प्राप्त सूत्र बमोजिम प्रदेश लेखा नियन्त्रक कार्यालयले मासिक रूपमा बाँडफाँड गरी सम्बन्धित स्थानीय तहको सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ र सोको जानकारी आर्थिक मामिला तथा योजना मन्त्रालयलाई दिनुपर्नेछ।

(६) प्रदेशभित्र सवारी सम्बन्धी प्रचलित कानूनको उल्लङ्घन गर्ने सवारी तथा सवारी चालकबाट असुल गरिएको दण्ड जरिवाना बापतको रकम सम्बन्धित ट्रफिक प्रहरी कार्यालयले नियमित रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गरी सोको मासिक विवरण प्रदेश लेखा नियन्त्रक कार्यालय वा सम्बन्धित प्रदेश लेखा इकाई कार्यालयमा पठाउनु पर्नेछ।

(७) यस दफा बमोजिमको सवारी साधन कर, शुल्क, दस्तुर तथा जरिवाना लगायतको प्रशासन प्रदेश सरकारले गर्नेछ।

४. मनोरञ्जन कर: (१) प्रदेशभित्र सञ्चालित मनोरञ्जन सेवामा अनुसूची- ३ बमोजिम कर लगाइनेछ।

(२) उपदफा (१) बमोजिमको कर सङ्कलन सम्बन्धित स्थानीय तहले गर्नेछ र त्यस्तो सङ्कलित कर स्थानीय तहको विभाज्य कोषमा जम्मा गरी साठी प्रतिशत रकम सम्बन्धित स्थानीय तहको सञ्चित कोष र चालिस प्रतिशत रकम प्रदेश सञ्चित कोषमा मासिक रूपमा दाखिला गर्नुपर्नेछ।

(३) यस दफा बमोजिमको करको प्रशासन सम्बन्धित स्थानीय तहले गर्नेछ।

(४) करदाताले बुझाउनु पर्ने कर अनुसूची-३ को खण्ड (क) को हकमा मासिक रूपमा, खण्ड (ख) को हकमा अनुसूचीमा तोकिए बमोजिम र खण्ड (ग) को हकमा अनुमति लिँदाको बखत सम्बन्धित स्थानीय तहमा बुझाउनु पर्नेछ।

(५) उपदफा (४) बमोजिमको मनोरञ्जन कर नबुझाउने करदातालाई सम्बन्धित स्थानीय तहले सो अवधि नाघेको तीन महिनासम्मको लागि उक्त कर रकमको दस प्रतिशत र सो अवधिभित्र पनि कर नबुझाएमा बुझाउनु पर्ने कर रकमको वार्षिक पन्ध्र प्रतिशतका दरले ब्याजसहित त्यस्तो रकम असुल गर्नुपर्नेछ।

५. विज्ञापन कर: (१) विज्ञापन सामग्री बापतको कर सम्बन्धित स्थानीय तहले कानून बमोजिम निर्धारण गरी असुल गर्नुपर्नेछ।

(२) उपदफा (१) बमोजिम सङ्कलित करको साठी प्रतिशत स्थानीय सञ्चित कोष र चालीस प्रतिशत प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ।

(३) यस दफा बमोजिमको करको प्रशासन सम्बन्धित स्थानीय तहले गर्नेछ।

६. कृषि आयमा कर: (१) कृषि आयमा अनुसूची-४ बमोजिमको कर असुल गरिनेछ।

(२) आर्थिक वर्ष २०८३/८४ मा स्वयम् घोषणा गरी आफ्नो कृषि आय प्रस्तुत गर्ने कृषकहरुको लागि कृषि आयमा कर लगाइने र असुल गरिनेछ। यस दफा बमोजिम लगाइने कर प्रदेश सरकार अन्तर्गतका कृषि ज्ञान केन्द्र वा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयमा आयको स्वयम् घोषणा गरी दाखिला गर्नुपर्नेछ।

(३) उपदफा (२) बमोजिम दाखिला गरेको कर कृषि ज्ञान केन्द्र वा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले प्रदेश सञ्चित कोषमा दाखिला गरी सोको विवरण तालुक मन्त्रालय र प्रदेश लेखा नियन्त्रक कार्यालय वा सम्बन्धित प्रदेश लेखा इकाइ कार्यालयमा पठाउनु पर्नेछ।

(४) यस दफा बमोजिमको करको प्रशासन प्रदेश सरकारले गर्नेछ।

७. पर्यटन शुल्क: (१) कुनै व्यक्ति, संस्था, कम्पनी वा निकायलाई पर्यटनसँग सम्बन्धित व्यवसायको दर्ता, इजाजतपत्र तथा नवीकरण र पर्यटकीय स्थल प्रवेशमा अनुसूची-५ बमोजिम शुल्क लाग्नेछ।

(२) उपदफा (१) बमोजिमको शुल्क पर्यटन विषय हेर्ने मन्त्रालयले तोकेको निकायले सङ्कलन गरी प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ।

(३) उपदफा (१) र (२) बमोजिमको शुल्क सम्बन्धी प्रशासन प्रदेश सरकारले गर्नेछ।

८. प्राकृतिक स्रोतको सङ्कलन तथा बिक्री शुल्क: (१) प्रदेशभित्र ढुङ्गा, गिट्टी, बालुवा, स्लेट, चुनढुङ्गा, ग्राभेल, खरिढुङ्गा, भस्कट, माटो र दहत्तर बहत्तरको सङ्कलन मा अनुसूची-६ बमोजिम शुल्क लगाई असुल गरिनेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित स्थानीय तहले यस ऐनमा उल्लिखित दरमा कम नहुने गरी प्रतिस्पर्धाको आधारमा समेत त्यस्ता वस्तु बिक्री गर्न सक्नेछ।

(३) माटो, ढुङ्गा, गिट्टी, बालुवा, स्लेट, चुनढुङ्गा, ग्राभेल, खरिढुङ्गा जस्ता वस्तुको उत्खनन् र दहत्तर बहत्तरको सङ्कलन , प्रशोधन वा बिक्री वितरण गर्दा प्रचलित कानुन उल्लङ्घन गरेको पाइएमा अनुसूची-७ बमोजिम जरिवाना लगाइने र असुल गरिनेछ।

(४) यस दफा बमोजिमको शुल्क र जरिवाना सम्बन्धित स्थानीय तहले सङ्कलन गरी स्थानीय विभाज्य कोषमा दाखिला गर्नुपर्नेछ।

(५) यस दफा बमोजिमको रकमको साठी प्रतिशत रकम सम्बन्धित स्थानीय तहको सञ्चित कोष र चालिस प्रतिशत रकम प्रदेश सञ्चित कोषमा मासिक रूपमा दाखिला गर्नुपर्नेछ।

९. वातावरणीय सेवा शुल्क: (१) प्रदेशभित्रका सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट निष्कासन गर्दा प्रतिबोरा (पचास के.जी.) मा एक रुपैयाँको दरले वातावरणीय सेवा शुल्क लगाई असुल गरिनेछ।

(२) उपदफा (१) बमोजिमको शुल्क र सोको विवरण सिमेन्ट उद्योगले सम्बन्धित घरेलु तथा साना उद्योग कार्यालयमा मासिक रूपमा दाखिला गर्नुपर्नेछ।

(३) उपदफा (२) बमोजिम सङ्कलित रकम घरेलु तथा साना उद्योग कार्यालयले प्रदेश सञ्चित कोषमा दाखिला गरी सोको विवरण

मासिक रूपमा तालुक मन्त्रालय र प्रदेश लेखा नियन्त्रक कार्यालय वा सम्बन्धित प्रदेश लेखा इकाई कार्यालयमा पठाउनु पर्नेछ।

(४) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि नदिजन्य पदार्थ प्रशोधन गरी ढुङ्गा, गिट्टी, बालुवा, धुलो, ग्राभेल उत्पादन गर्ने उद्योगमा अनुसूची-८ बमोजिमको वातावरणीय सेवा शुल्क लगाइने र असुल गरिनेछ। यस्तो शुल्क सम्बन्धित उद्योग दर्ता रहेको घरेलु तथा साना उद्योग कार्यालयले सङ्कलन गरी प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ।

(५) प्रदेशभित्र प्लाष्टिकजन्य वस्तुहरूको प्रयोग गर्ने उद्योगहरूबाट अनुसूची-९ मा तोकिए बमोजिमको दरमा घरेलु तथा साना उद्योग कार्यालयले वातावरणीय सेवा शुल्क सङ्कलन गरी प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ।

(६) उपदफा (४) र (५) बमोजिमको शुल्क प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र दाखिला गर्नुपर्नेछ।

१०. निर्माण सामग्री परीक्षण (प्रयोगशाला) सेवा शुल्क: प्रदेश सरकार मातहतका निकायहरूबाट प्रदान गरिने निर्माण सामग्री परीक्षण (प्रयोगशाला) सेवा शुल्क अनुसूची-१० बमोजिम हुनेछ।

११. राजस्वको बाँडफाँड र दाखिला: (१) यस ऐनमा उल्लिखित दफा २, ३, ४, ५ र ८ को अधिनमा रही प्रदेश र स्थानीय तहको साझा अधिकार भएका कर, शुल्क तथा दस्तुरबाट सङ्कलित राजस्वको रकम प्रदेश तथा स्थानीय तहले आफ्नो विभाज्य कोषमा जम्मा गरी प्रदेश कर तथा गैरकर राजस्व सम्बन्धी ऐन, २०७५ बमोजिम बाँडफाँड गरी प्रदेश र स्थानीय तहको सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ।

(२) स्थानीय तहमार्फत सङ्कलन र बाँडफाँड हुने साझा अधिकार भएका कर, शुल्क तथा दस्तुर सम्बन्धित स्थानीय तहले प्रदेशको हिस्सा उपदफा (१) बमोजिम बाँडफाँड गरी प्रदेश सञ्चित

कोषमा दाखिला नगरेमा सो बराबरको रकम प्रदेश सरकारले स्थानीय तहलाई राजस्व बाँडफाँड गरिने रकमबाट कट्टा गरी समायोजन गर्नेछ।

१२. दर घटाउन, बढाउन वा छुट दिन सकिने: (१) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश सरकारले आवश्यकता अनुसार यस ऐन र अन्य कानुन बमोजिम लगाइएका शुल्क, दस्तुर वा करको दर घटाउन, बढाउन वा त्यस्तो शुल्क, दस्तुर वा करमा आंशिक वा पूर्ण रूपमा छुट दिन सक्नेछ र त्यस्तो दर घटाइएको, बढाइएको वा छुट दिइएको सूचना प्रदेश राजपत्रमा प्रकाशन गर्नुपर्नेछ।

(२) उपदफा (१) बमोजिम करको दर घटाइएको, बढाइएको वा कुनै शुल्क, दस्तुर वा कर आंशिक वा पूर्ण रूपमा छुट दिइएको विवरण प्रत्येक वर्ष आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश सभामा पेस गर्नुपर्नेछ।

(३) उपदफा (१) बमोजिम दिइएको छुट सुविधाको कसैले दुरुपयोग गरेमा वा कुनै खास प्रयोजनको लागि छुट सुविधामा प्राप्त गरेको मालवस्तु अन्य प्रयोजनमा प्रयोग गरेमा त्यसरी छुट दिइएको शुल्क, दस्तुर वा कर रकम असुल गरी सो रकम बराबर जरिवाना गरिनेछ।

१३. प्राइभेट तथा साझेदारी फर्म र पर्यटन व्यवसाय सम्बन्धी विशेष व्यवस्था: (१) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि आर्थिक वर्ष २०८१/८२ सम्म वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरी सञ्चालनमा रहेका वा दर्ता भई सञ्चालनमा नरहेका प्रचलित कानुन बमोजिम सञ्चालन अनुमति लिनुपर्ने बाहेकका प्राइभेट तथा साझेदारी फर्मले आर्थिक वर्ष २०८३/८४ भित्र विवरणसहित नवीकरण वा दर्ता खारेज गर्न चाहेमा नियमानुसार लाग्ने जरिवाना रकमको पचहत्तर प्रतिशत छुट हुनेछ।

(२) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि मदिरा तथा सुर्तिजन्य बाहेकका अन्य जुनसुकै उद्योग दर्ता तथा नवीकरणमा आर्थिक वर्ष २०८३/०८४ मा शतप्रतिशत छुट हुनेछ।

(३) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेशमा नवीकरण नभएका पर्यटन व्यवसाय तथा पर्यटन पथप्रदर्शकले त्यस्तो व्यवसाय नवीकरणको लागि संवत् २०८३ पुस मसान्तसम्म निवेदन दिएमा अनुसूची-५ बमोजिमको नवीकरण शुल्क र जरिवानाको पचास प्रतिशत रकम दाखिला गरेमा नवीकरण गर्न सकिनेछ।

(४) प्रचलित कानुन बमोजिम इजाजतपत्र लिई सञ्चालनमा रहेका पर्यटनसँग सम्बन्धित शाखा कार्यालयको नवीकरण गर्दा दर्ता सरहको दस्तुर लिनु पर्नेछ।

१४. वन पैदावार तथा वन क्षेत्रको नदीजन्य पदार्थको शुल्क लगाउने र बाँडफाँड सम्बन्धी विशेष व्यवस्था: (१) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सामुदायिक वनको रूपमा हस्तान्तरण गरिएका प्रदेशका सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रबाट कटान सङ्कलन भई बिक्री वितरण हुने काठ दाउराको बिक्रीबाट उपभोक्ता समूहको कोषमा प्राप्त हुने आम्दानीमा देहाय बमोजिम सेवा शुल्क वापतको रकम सामुदायिक वन उपभोक्ता समूहले मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ:-

(क) समूहको आफ्ना सदस्यहरूबाट प्राप्त आम्दानीमा पाँच प्रतिशत,

(ख) समूह बाहिरबाट प्राप्त आम्दानीमा पच्चीस प्रतिशत।

(२) निजी वनको जडिबुटी व्यवसायिक रुपमा बिक्री गर्दा प्रदेश वन नियमावलीमा तोकिएको मूल्यदरको तीन प्रतिशत रकम प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ।

(३) कबुलियती वनबाट व्यवसायिक रुपले वन पैदावार बिक्री गर्दा प्रदेश वन नियमावलीले तोकेको मूल्यदरको तीन प्रतिशत रकम प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ।

(४) वन पैदावार आपूर्ति समितिबाट बिक्री भएको वन पैदावारको बाह्य बिक्रीसरह प्रदेश वन नियमावलीमा तोकिएको मूल्यदरको पच्चीस प्रतिशत रकम प्रदेश सञ्चित कोषमा रकम दाखिला गर्नुपर्नेछ।

(५) सामुदायिक वन क्षेत्रभित्र सञ्चालनमा रहेका उद्यान, पार्क, पिकनिक स्थल, मिनी-जु जस्ता पर्या-पर्यटन स्थलहरूमा प्रवेश शुल्कको पच्चीस प्रतिशत रकम प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ।

(६) साझेदारी वन उपभोक्ता समूहको स्वीकृत कार्ययोजना बमोजिम वन क्षेत्रबाट सङ्कलन तथा उत्पादन भई डिभिजन वन कार्यालयलाई प्राप्त हुने काठ दाउराको बिक्रीबाट प्राप्त रकम र चक्ला वन व्यवस्थापनबाट उत्पादन भएको काठ दाउराको बिक्रीबाट प्राप्त रकम डिभिजन वन कार्यालयले प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ।

(७) प्रदेशका सबै प्रकारका राष्ट्रिय वन क्षेत्रबाट सङ्कलन भई बिक्री वितरण हुने जडिबुटी तथा गैर काष्ठ वन पैदावारमा प्रचलित कानुनमा तोकिएको मूल्यदर बमोजिमको रकम डिभिजन वन कार्यालयले प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ।

(८) राष्ट्रिय वन क्षेत्रमध्ये प्रदेशका सामुदायिक तथा साझेदारी वनक्षेत्रमा रहेका खोलाखोल्सीको व्यवस्थापन गर्दा प्रचलित कानुन बमोजिम उत्पादन तथा सङ्कलन हुने नदीजन्य पदार्थको

बिक्रीबाट प्राप्त हुने शुल्कमध्ये दश प्रतिशतले हुन आउने रकम सम्बन्धित डिभिजन वन कार्यालयले वन उपभोक्ता समूहको खातामा जम्मा गर्नुपर्नेछ र बाँकी रकम प्रदेश विभाज्य कोषमा जम्मा गरी सोको पच्चीस प्रतिशत स्थानीय तहको सञ्चित कोषमा र पचहत्तर प्रतिशत प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ।

(९) यस दफा बमोजिम सङ्कलन तथा बाँडफाँड भएको शुल्कको एकीकृत विवरण सम्बन्धित डिभिजन वन कार्यालयले तालुक मन्त्रालय र प्रदेश लेखा नियन्त्रक कार्यालय वा सम्बन्धित प्रदेश लेखा इकाइ कार्यालयमा मासिक रूपमा पठाउनु पर्नेछ।

१५. यसै ऐन बमोजिम हुने: प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनमा उल्लेख भएका कर, शुल्क र दस्तुर लगायतका विषयको हकमा यसै ऐन बमोजिम हुनेछ।

१६. प्रक्रिया सरलीकरण वा बाधा अड्काउ फुकुवा गर्न सक्ने: प्रचलित कर सम्बन्धी कानुन तथा यस ऐनको कार्यान्वयनको क्रममा सार्वजनिक शान्ति र व्यवस्थामा गम्भीर खलल पुगेको वा सार्वजनिक आवागमनमा अवरोध भएको वा विपद् तथा महामारीको कारणले उल्लिखित कानुनले प्रदान गरेको कुनै सुविधा उपभोग गर्न नपाउने अवस्था सिर्जना भएमा, कुनै जटिलता देखिएमा वा उल्लिखित कानुन तथा यस ऐनको कार्यान्वयनमा कुनै बाधा अड्काउ पर्न गएमा आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार अवधि थप गर्न, प्रक्रिया सरलीकरण गर्न वा कार्यान्वयनमा देखिएका बाधा अड्काउ फुकुवा गर्न सक्नेछ।

१७. प्रदेश सरकारले तोके बमोजिम हुने: (१) यस ऐनमा उल्लेख भए बाहेकका सेवा वापत लिइने शुल्क तथा दस्तुर लगायतका विषयमा प्रदेश सरकारले तोके बमोजिम हुनेछ।

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

(२) उपदफा (१) बमोजिमको सूचना प्रदेश राजपत्रमा
प्रकाशन गर्नुपर्नेछ।

अनुसूची-१

(दफा २ को उपदफा (१) सँग सम्बन्धित)

घरजग्गा तथा अन्य लिखत रजिष्ट्रेसन शुल्क, सेवा शुल्क र रोक्का दस्तुर

(क) घरजग्गा तथा अन्य लिखत रजिष्ट्रेसन शुल्क:

सि. नं.	लिखतको प्रकार	रजिष्ट्रेसन शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा		
		उप- महानगरपालिका	न.पा. क्षेत्र र राप्ती उपत्यका (दिउखुरी) क्षेत्र	गाउँपालिका
१.	राजीनामा, सट्टापट्टा, सगोलनामा, छोडपत्र र दर्ताफारी प्रति लिखतको थैली अङ्कमा			
	(क) राजीनामा, सट्टापट्टा र सगोलनामाको लिखत	४.५%	४%	२%
	(ख) सामूहिक आवास योजना अन्तर्गत निर्मित भवन आवास इकाई (फ्ल्याट/ अपार्टमेन्ट) को लिखत	३%	२%	१%

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

	(ग) सामूहिक आवास योजना अन्तर्गत निर्मित भवन सहितको घर जग्गाको लिखत	४.५%	४%	२%
२	छोडपत्र र दर्ताफारी लिखत			
	(अ) तीन पुस्ताभित्र	हालै देखिको बकसपत्र सरह		
	(आ) तीन पुस्ताबाहिर	राजीनामा सरह		
३.	हालैदेखिको बकसपत्रको लिखतको थैली अङ्कमा:-			
	(क) तीन पुस्ताभित्र			
	अ. एकलाख रुपैयाँसम्म	१%	१%	०.५%
	आ. एकलाख रुपैयाँभन्दा माथि जतिसुकै	२%	२%	१%
	(ख) अन्य बकसपत्र र दानपत्र	१५%	१५%	१०%
	स्पष्टिकरण: यस प्रयोजनको लागि सरकारी विश्वविद्यालय, सरकारी क्याम्पस/कलेज, सामुदायिक विद्यालय, सामुदायिक अस्पताल, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कार्यालय, तीन तहकै सरकारको नाममा प्राप्त हुने जुनसुकै प्रकारको दानपत्रको लिखतमा कुनै शुल्क वा दस्तुर लाग्ने छैन।			
४.	अंशबण्डा, अंश भरपाई र अंशछोडपत्रको लिखतको थैली अङ्कमा			
	(क) तीस लाख रुपैयाँसम्म	०.२%	०.२%	०.२%

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

	(ख) तीस लाख रुपैयाँभन्दा बढी दुई करोड रुपैयाँसम्म	०.५%	०.५%	०.५%
	(ग) दुई करोड रुपैयाँभन्दा माथी	१%	१%	१%
५	बेजिल्ले बेइलाका लिखत पारित गर्ने सम्बन्धी व्यवस्था			
	लिखतको प्रकार	रजिष्ट्रेसन दस्तुर	बेजिल्ले/बेइलाकाको लिखत पारित वापतको थप शुल्क	
	(क) अंशबण्डा, अंशभरपाई र अंशछोडपत्र बाहेकका सबै प्रकारका लिखत	जग्गा भएको प्रदेश सरकारले तोकेको दरमा शुल्क वा दस्तुर असुल गरी दाखिल खारेज गर्ने क्षेत्राधिकार भएको भूमि प्रशासन कार्यालयको खातामा शुल्क वा दस्तुर जम्मा गरेको सक्कलै बैङ्क भौचर संलग्न हुनुपर्ने।	प्रदेशभित्र वा प्रदेश बाहिरका जिल्लाको लिखत पारित गर्दा यस आर्थिक ऐन बमोजिम असुल भएको रजिष्ट्रेसन शुल्क, सेवा शुल्क, रोक्का दस्तुरको दस प्रतिशतले हुन आउने थप रकम लिखत पारित गर्ने भूमि प्रशासन कार्यालयको खातामा जम्मा गरेको सक्कलै बैङ्क भौचर संलग्न हुनु पर्नेछ। यो रकम	

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

			भूमि प्रशासन कार्यालयले प्रदेश सरकारले तोकेको खातामा एक मुष्ट रूपमा जम्मा गर्नुपर्नेछ।	
	(ख) अंशवण्डा, अंशभरपाई र अंशछोडपत्रको लिखत		नलाग्ने	
६.	मानो छुट्टिएको र मानो जोडिएको प्रति लिखत			
	(क) मानो छुट्टिएको	रु. ११०००/-	रु. १००००/-	रु. ५०००/-
	(ख) मानो जोडिएको	रु. ११०००/-	रु. १००००/-	रु. ५०००/-
७.	शेषपछिको बकसपत्र/अष्टलोहको लिखत पारित तथा संशोधन, बदर वा रद्द प्रति लिखत			
	(क) शेषपछिको बकसपत्र/अष्टलोहको लिखत			
	(अ) तीन पुस्ताभित्र	रु.७०००/-		
	(आ) तीन पुस्ता बाहिर	रु.१२०००/-		
	(ख) सर्त संशोधन, बदर वा रद्द गर्दाको लिखत			
	(अ) सर्त संशोधन	रु.१२००/-	रु.१०००/-	रु.५००/-

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

	(आ) बकसपत्र रद्द	रु.१७००/-	रु.१५००/-	रु.१०००/-
८.	बन्धकीको लिखत क) व्यक्ति व्यक्तिबीच भएको दृष्टिबन्धकी, भोगबन्धकी र लखबन्धकीको लिखतको थैलीअङ्कमा	१%	१%	१%
	ख) अचल सम्पत्ति फलोपभोग (युजुफ्रुक्ट) प्रति लिखत	रु.८००/-	रु.७००/-	रु.५००/-
९.	अधिकारनामा, मञ्जुरीनामा र अख्तियारनामाको प्रति लिखत	रु.२०००/-		
१०.	दाखिल खारेज नहुने कपाली तमसुक र करारनामा प्रति लिखत	१%		
११.	गुठी दर्ता तथा गुठी नवीकरण प्रति मिसिल			
	(क) गुठी दर्ता	रु.३५००/-		
	(ख) गुठी नवीकरण	रु.१०००/-		
१२.	घर बहाल लिखतको थैली अङ्कमा	४.५%	४%	३%

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

	<u>स्पष्टीकरण:</u> घर बहाल लिने दिने बीचमा हुने लिखत पारित गर्दा पहिलो महिनाको घर बहाल रकमलाई थैली अङ्क मानिनेछ।			
१३.	अन्य जुनसुकै प्रकारको लिखत			
	(क) रकम खुलेको लिखतमा थैली अङ्कको	२.५%	२%	१%
	(ख) थैली अङ्क नखुलेको लिखतमा प्रति लिखत	रु.६,०००/-	रु.५,०००/-	रु.३,०००/-

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

(ख) सेवा शुल्क:

सि.नं.	लिखतको प्रकार	सेवा शुल्कको दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा		
		उप-महानगरपालिका	नगरपालिका	गाउँपालिका
१.	डोर माग गर्ने निवेदनमा डोर शुल्क			
	(क) तराई क्षेत्र	रु.१००००/-	रु.७०००/-	रु.३०००/-
	(ख) अन्य क्षेत्र	रु.७०००/-	रु.३०००/-	रु.२०००/-
२.	वित्तीय धितो नेपाल राष्ट्र बैङ्कबाट वित्तीय कारोबार गर्न स्वीकृति प्राप्त बैङ्क, वित्तीय तथा सहकारी संस्थाबाट दिने कर्जाको धितोबन्धक वा दृष्टिबन्धक लिखतको थैली अङ्कमा			
	(क) एक लाख रुपैयाँसम्म	रु. १०००/-	रु. १०००/-	रु. १०००/-
	(ख) एक लाख रुपैयाँभन्दा बढी पाँच लाख रुपैयाँसम्म	रु. १५००/-	रु. १५००/-	रु. १५००/-
	(ग) पाँच लाख रुपैयाँ भन्दा बढी दस लाख रुपैयाँसम्म	रु. २५००/-	रु. २५००/-	रु. २५००/-

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

(घ) दस लाख रुपैयाँभन्दा बढी बीस लाख रुपैयाँसम्म	रु. ३०००/-	रु. ३०००/-	रु. ३०००/-
(ङ) बीस लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म	रु. ५०००/-	रु. ५०००/-	रु. ५०००/-
(च) पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म	रु. २००००/-	रु. २००००/-	रु. २००००/-
(छ) एक करोड रुपैयाँभन्दा बढी दुई करोड रुपैयाँसम्म	रु. ३००००/-	रु. ३००००/-	रु. ३००००/-
(ज) दुई करोड रुपैयाँभन्दा बढी पाँच करोड रुपैयाँसम्म	रु. ६५०००/-	रु. ६५०००/-	रु. ६५०००/-
(झ) पाँच करोड रुपैयाँभन्दा बढी दस करोड रुपैयाँसम्म	रु. १०००००/-	रु. १०००००/-	रु. १०००००/-
(ञ) दस करोड रुपैयाँभन्दा बढी पच्चीस करोड रुपैयाँसम्म	रु. १५००००/-	रु. १५००००/-	रु. १५००००/-
(ट) पच्चीस करोड रुपैयाँभन्दा बढी जतिसुकै	रु. २०००००/-	रु. २०००००/-	रु. २०००००/-

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

	(ठ) ऋण नवीकरण वा अन्य प्रयोजनका लागि घरजग्गा रोक्का भए नभएको यकीन गर्न	रु.१०००/-	रु.१०००/-	रु.१०००/-
३.	सरकारी जग्गा लिजमा उपलब्ध गराउँदा	सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ (संशोधन सहित) बमोजिमको दस्तुर लाग्नेछ।		
४.	जग्गाधनी दर्ता सेस्ता वा जग्गाधनी प्रमाणपुर्जा प्रतिलिपीको शुल्क (प्रति सेस्ता वा पुर्जा)			
	(क) जग्गाधनी दर्ता प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि	रु.५००/-	रु.३००/-	रु.२००/-
	(ख) जग्गाधनी सेस्ताको प्रमाणित प्रतिलिपि	रु.५००/-	रु.३००/-	रु.२००/-
	(ग) जग्गाधनी प्रमाण पुर्जाको पुरानो प्रति खिची नयाँ पुर्जा जारी गर्दा	नलाग्ने		
नोट: पारित लिखत वा निर्णय मिसिल संलग्न कागजातको प्रयोजन खोली सरोकारवालाले निवेदन गरेमा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ४६ को उपदफा (३) बमोजिम प्रतिपृष्ठमा दश रुपैयाँको हुलाक टिकट टाँस गर्न लगाई प्रतिलिपि प्रमाणित गरी दिनु पर्नेछ।				

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

	तर कुनै सरकारी निकायले प्रमाणका लागि स्वेप्ता वा पारित लिखत वा निर्णय मिसिल संलग्न कागजातको प्रमाणित प्रतिलिपी माग गर्दा प्रतिलिपी शुल्क लाग्दैन ।		
५.	दाखिल खारेज शुल्क (थैली अङ्कमा)		
	(क) अदालत वा अन्य न्यायिक निकायबाट भएको फैसला वा मिलापत्र बमोजिमको दाखिला खारेज (अंश र अपुताली बाहेक)	४.५%	४% २%
	नोट: यो बमोजिम दाखिला खारेज गर्दा भूमि प्रशासन कार्यालयले साविकमा करारनामाको लिखत पारित गरेको र सो उपरमा अदालत वा अन्य न्यायिक निकायबाट फैसला वा मिलापत्र भएको हुनुपर्दछ ।		
	(ख) अदालत वा अन्य न्यायिक निकायबाट भएको अन्य फैसला वा मिलापत्र अनुसारको दाखिला खारेज गर्दा (अंश र अपुताली बाहेक)	२.५%	२% १%
	(ग) अदालत वा अन्य न्यायिक निकायबाट अंश वा अपुताली सम्बन्धमा भएको फैसला वा मिलापत्र बमोजिमको दाखिल खारेज गर्दा थैली अङ्कमा	अंशको हकमा यस अनुसूचीमा उल्लेख भएको अंशबण्डा सरह र अपुतालीको हकमा नामसारी सरह शुल्क लाग्नेछ ।	

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

(घ) बैङ्क, वित्तीय संस्था वा सहकारी संस्थाबाट कर्जा प्रवाह गर्दा लिएको धितो लिलाम गर्दा व्यक्तिले सकार गरी बैङ्क तथा वित्तीय संस्थाको पत्रानुसार व्यक्तिको नाममा दाखिल खारेज गर्दा थैली अङ्कमा	४.५%	४%	२%
(ङ) बैङ्क वा वित्तीय संस्था वा सहकारी संस्थाबाट कर्जा प्रवाह गर्दा लिएको धितोको लिलाम गर्दा व्यक्तिले सकार नगरी धितो जमानीकर्ताको नामबाट बैङ्क वित्तीय संस्था वा सहकारी संस्थाले आफ्नो नाममा दाखिल खारेज गर्दा प्रति मिसिल	रु.१००००/-		
(च) बैङ्क तथा वित्तीय संस्था वा सहकारी संस्थाले कर्जा प्रवाह गर्दा लिएको धितो लिलाममा बैङ्क वा संस्था आफैले सकार गरेपछि सम्बन्धित धितो जमानीकर्ता वा	२%	२%	१%

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

	निजका हकदारलाई नै फिर्ता गर्दा पारित गर्ने लिखतको थैली अङ्कमा			
	(छ) भूमि प्रशासन कार्यालयबाट जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँड वा मोही नामसारी गर्दा प्रति मिसिल	नलाग्ने		
	(ज) अदालत वा न्यायिक निकायको फैसला बमोजिम लिलाम बढाबढ गरी दाखिल खारेज गर्दा प्रति मिसिल	रु.३०००/-	रु.१०००/-	रु.५००/-
	(झ) शेषपछिको वकसपत्रको दाखिला खारेज गर्दा (थैली अङ्कमा)			
	(अ) तीन पुस्ता भित्र	वकस सरह		
	(आ) तीन पुस्ता बाहिर	राजीनामा सरह		
६.	नामसारी प्रति मिसिल			
	(क) तीन पुस्ताभित्र	रु.२५००/-	रु.२०००/-	रु.१५००/-
	(ख) तीन पुस्ताभन्दा बाहिर	रु.४०००/-	रु.४०००/-	रु.१५००/-
७.	हाल साविक	रु.१५००/-	रु.१५००/-	रु.५००/-

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

	(क) पुनः नापजाँच पछिको स्रेस्ता हाल साविक तथा अद्यावधिक गर्दा प्रति मिसिल,			
	(ख) दर्ता हुन बाँकी जग्गाको हाल साविक गर्दा प्रति मिसिल	रु.२०००/-	रु.२०००/-	रु.१०००/-
	(ग) दर्ता हुन बाँकी जग्गाको दर्ता स्रेस्ता कायम गर्दा	नलाग्ने		
८.	स्रेस्ता पूर्जामा घर कायम तथा घर पाताल जनाउने प्रति मिसिल			
	(क) स्रेस्ता पुर्जामा घर जनाउने प्रति निवेदन	रु.२५००/-	रु.२५००/-	रु.१०००/-
	(ख) स्रेस्ता पुर्जामा घर पाताल गर्दा	रु.५००/-	रु.५००/-	रु.५००/-
९.	संशोधन शुल्क मालपोत ऐन, २०३४ को दफा ७ को उपदफा (३) बमोजिम विवरण संशोधन गर्दा प्रति मिसिल	रु.१०००/-	रु.१०००/-	रु.५००/-

(ग) रोक्का दस्तुर:

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

सि.नं.	लिखतको प्रकार	रोक्का दस्तुर दर अन्यथा उल्लेख भएकोमा बाहेक थैली अङ्कमा		
		उप-महानगरपालिका	नगरपालिका	गाउँपालिका
१	(क) यस अनुसूचीको खण्ड (ख) सेवा शुल्क को सि.नं. २ बमोजिम बन्धकी लिखत रजिष्ट्रेसन भएकोमा सोही बमोजिम सेवा शुल्क लाग्नेछ । तर यस खण्ड बमोजिमको रोक्का दस्तुर भने लाग्ने छैन ।			
	(ख) यस अनुसूचीको खण्ड (ख) सेवा शुल्कको सि.नं. २ बमोजिम बन्धकी लिखत रजिष्ट्रेसन भएकोमा बाहेकको रोक्का राख्ने निकायको पत्रमा उल्लेख भएको ऋण अङ्कमा:			
	(अ) एक लाख रुपैयाँसम्मको ऋण अङ्कमा	रु.५००/-	रु.५००/-	रु.३००/-
	(आ) एक लाख रुपैयाँभन्दा बढी पाँचलाख रुपैयाँसम्मको ऋण अङ्कमा	रु.१०००/-	रु.१०००/-	रु.३००/-
	(इ) पाँचलाख रुपैयाँभन्दा बढी दस लाख रुपैयाँसम्मको ऋण अङ्कमा	रु.१५००/-	रु.१५००/-	रु.१०००/-
	(ई) दश लाख रुपैयाँमाथिको ऋण अङ्कमा	यस अनुसूचीको खण्ड (ख) सेवा शुल्कको सि.नं. २ बमोजिम लिखत पारित गर्नुपर्नेछ र सोही बमोजिम सेवा शुल्क लाग्नेछ ।		

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

	<u>स्पष्टीकरण:</u> कुनै सरकारी निकायले रोक्का प्रयोजन उल्लेख गरी वा नगरी कुनै व्यक्ति वा निकायको नाममा रहेको घरजग्गा रोक्का राख्न लेखी पठाएमा यस अनुसूची बमोजिम कुनै शुल्क वा दस्तुर लाग्ने छैन।	
२	सम्बन्धित निकायबाट प्लानिङ्ग परमिट लिई आवासीय वा व्यावसायिक क्षेत्रमा घर, घरजग्गा व्यवसाय गर्ने कम्पनीले आफ्नो वा अन्य कुनै व्यक्तिको स्वामित्वमा रहेको जग्गा किताकाट गर्दा प्रति मिसिल	रु. २५०००/-

(घ) विविध

१.	जलविद्युत उद्योग, सौर्य उर्जा, चिया खेती, कफी खेती, कपास खेती, पुष्प व्यवसाय, तरकारी खेती, पशुपन्छी पालन, अलैंची खेती, जडिबुटी खेती एवम् फलफूल उद्योगको नाममा खरिद गर्ने जग्गाको लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेसन दस्तुरमा पचास प्रतिशत छुट हुनेछ। सोको लागि सम्बन्धित कार्य गर्ने उद्योग हो भनी जग्गा रहेको स्थानीय तहको कार्यपालिकाको बैठकले छुट दिने सम्बन्धमा गरेको निर्णय प्रतिलिपी र राजस्व छुट दिने सम्बन्धी भूमि प्रशासन कार्यालयलाई दिएको सिफारिस पत्र समेत पेस गर्नुपर्नेछ । तर छुट सुविधा लिई प्राप्त गरेको जग्गा साबिकमा छुट दिन सिफारिस गर्ने निकायबाट उद्देश्य विपरीत प्रयोग भएको छ भनी किटानी सिफारिस गरेमा भूमि प्रशासन कार्यालयले उक्त जग्गा रोक्का राखी साबिकमा
----	---

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

	छुट दिएको रजिष्ट्रेसन शुल्क वा दस्तुर र सोही बराबरको जरिवानासमेत असुल गरी त्यस्तो जग्गा फुकुवा गर्नुपर्नेछ ।
२.	सामूहिक खेती योजना अन्तर्गत कृषि उत्पादन बढाउने उद्देश्यले एकभन्दा बढी व्यक्ति मिली जग्गाको चक्का मिलाई खेती गर्ने उद्योग खोली त्यस्तो उद्योगको नाममा लिखत पारित भएमा सोमा लाग्ने रजिष्ट्रेसन दस्तुरमा पूर्ण छुट हुनेछ । सोको लागि सम्बन्धित कार्य गर्ने उद्योग हो भनी जग्गा रहेको स्थानीय तहको कार्यपालिकाको बैठकले छुट दिने सम्बन्धमा गरेको निर्णय प्रतिलिपि र राजस्व छुट दिने सम्बन्धी भूमि प्रशासन कार्यालयलाई दिएको सिफारिस पत्र समेत पेस गर्नुपर्नेछ । तर छुट सुविधा लिई प्राप्त गरेको जग्गा साविकमा छुट दिन सिफारिस गर्ने निकायबाट उद्देश्य विपरीत प्रयोग भएको छ भनी किटानी सिफारिस गरेमा भूमि प्रशासन कार्यालयले उक्त जग्गा रोक्का राखी साविकमा छुट दिएको रजिष्ट्रेसन शुल्क वा दस्तुर र सोही बराबरको जरिवाना असुल गरी त्यस्तो जग्गा फुकुवा गर्नुपर्नेछ ।
३.	प्रदेश भित्र सूर्ती, गुट्खा, पानपराग र मदिराजन्य उद्योग बाहेकका उत्पादनमूलक उद्योगले उद्योग स्थापना तथा सञ्चालन गर्न उद्योगको नाममा खरिद गर्ने जग्गाको लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेसन दस्तुरमा पचास प्रतिशत छुट हुनेछ । सोको लागि सम्बन्धित कार्य गर्ने उद्योग हो भनी जग्गा रहेको स्थानीय तहको

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

	कार्यपालिकाको बैठकले छुट दिने सम्बन्धमा गरेको निर्णय प्रतिलिपि र राजस्व छुट दिने सम्बन्धी भूमि प्रशासन कार्यालयलाई दिएको सिफारिस पत्र समेत पेस गर्नुपर्नेछ। तर छुट सुविधा लिई प्राप्त गरेको जग्गा साबिकमा छुट दिन सिफारिस गर्ने निकायबाट उद्देश्य विपरीत प्रयोग भएको छ भनी किटानी सिफारिस गरेमा भूमि प्रशासन कार्यालयले उक्त जग्गा रोक्का राखी साबिकमा छुट दिएको रजिष्ट्रेसन शुल्क वा दस्तुर तथा सोही बराबरको जरिवानासमेत असुल गरी त्यस्तो जग्गा फुकुवा गर्नुपर्नेछ।
४.	(क) कृषि ऋणको धितो बन्धक लिखत पारित गर्दा रजिष्ट्रेसन शुल्क पूर्ण रूपमा छुट हुनेछ। छुट लिनका लागि खरिद हुन लागेको जग्गा रहेको स्थानीय तहको कार्यपालिकाको बैठकले छुट दिने सम्बन्धमा गरेको निर्णयको प्रमाणित प्रतिलिपि र सोही विषयमा भूमि प्रशासन कार्यालयको नाममा लेखिएको सिफारिस पत्रसमेत पेस गर्नुपर्ने छ। छुट सुविधा लिई प्राप्त गरेको कृषि ऋण उद्देश्य विपरीत प्रयोग भएको छ भनी साबिकमा छुटका लागि सिफारिस गर्ने निकायको किटानी सिफारिसका आधारमा भूमि प्रशासन कार्यालयले साबिकमा रहेको बन्धकी रोक्का फुकुवा भएका बखत उक्त जग्गा रोक्का राखी साबिकमा छुट दिएको रजिष्ट्रेसन शुल्क वा दस्तुर र सोही बराबरको जरिवानासमेत असुल गरी त्यस्तो जग्गा फुकुवा गर्नुपर्नेछ। तर सेवा शुल्क रु. १०००/- लाग्नेछ।

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

	(ख) कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष तथा सामाजिक सुरक्षा कोषले नियमित बचत जम्मा गर्ने सञ्चयकर्ताहरूलाई ऋण सुविधा उपलब्ध गराउँदा लिने धितोको धितो बन्धक लिखत पारित गर्दा रजिष्ट्रेसन शुल्कमा पचास प्रतिशत छुट हुनेछ र नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाबाट समेत नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारका कर्मचारीहरूले ऋण लिँदा धितोको धितो बन्धक लिखत पारित गर्दा रजिष्ट्रेसन शुल्क छुट हुनेछ । तर सेवा शुल्क रु. ५००/- लाग्नेछ ।
५.	(क) सहकारी सम्बन्धी प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका सहकारी संस्थाहरूले आफ्ना शेयर सदस्यबीच ऋण लगानी/प्रवाह गर्दा दश लाख रुपैयाँसम्मको थैली अङ्कमा रोक्का शुल्क बाहेक सेवा शुल्क छुट हुनेछ। सोभन्दा माथिको थैली अङ्कमा खण्ड "ख" सेवा शुल्क महलको सि.नं. २ बमोजिमको सेवा शुल्क लाग्नेछ। (ख) यो ऐन प्रारम्भ भएपश्चात् बैकिङ्ग तथा वित्तीय व्यवसाय र बीमा व्यवसाय गर्ने एकै प्रकृतिका निकाय एक आपसमा गाभिन चाहेमा गाभिने संस्थाहरूले सो प्रयोजनका लागि घरजग्गाको एकत्रित गर्दा संशोधन शुल्क बाहेक अन्य शुल्क लाग्ने छैन।
६.	जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन र २०८२ भाद्र २३ र २४ को जेन-जी प्रदर्शनमा सहादत प्राप्त गरेका सहिदका आश्रित पति, पत्नी, छोरा र छोरी तथा मातापिताको नाममा स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतमा यस ऐन बमोजिम लाग्ने सबै प्रकारको शुल्क पूर्ण रूपमा छुट हुनेछ।

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

	तर यो सुविधा प्राप्त गर्ने व्यक्तिले नेपाल सरकारले जारी गरेको परिचय पत्र वा स्वामित्व प्राप्त गर्ने व्यक्तिको स्थायी ठेगाना भएको हालको स्थानीय तहबाट किटानी सिफारिस पत्र पेस गर्नुपर्नेछ।
७.	(क) र (ख) वर्गका अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, दलित एवम् पिछडिएका जाति भनी स्थानीय तहबाट प्रमाणित भएको सिफारिस वा आधिकारिक प्रमाणको आधारमा तिनीहरूको नाममा स्वामित्व प्राप्त हुँदा यस ऐन बमोजिम असुल गरिने घरजग्गा रजिष्ट्रेसन शुल्कमा पचास प्रतिशत छुट हुनेछ ।
	(क) महिला, सत्तरी वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक र बाबु-आमा विहिन नाबालकको नाममा जुनसुकै प्रकारबाट स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखत र शेषपछिको बकस पत्र दाखिला खारेज गर्दा यस ऐन बमोजिम लगाइएको रजिष्ट्रेसन शुल्कमा पच्चीस प्रतिशत छुट हुनेछ। तर एकल महिलाको हकमा पैतीस प्रतिशत छुट हुनेछ।
८.	(ख) हाल पति वा पत्नीको नाममा कायम रहेको घर जग्गाको स्वामित्व परिवर्तन गरी पति-पत्नी दुवैको संयुक्त स्वामित्वको रूपमा लिखत गर्न चाहेमा सो सगोलनामाको लिखतमा रु.१००/- रजिष्ट्रेसन शुल्क लाग्नेछ।
	(ग) तीन सय जनाभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिने उत्पादनमूलक उद्योग स्थापना गर्न वा विस्तार गर्नका लागि जग्गा खरिद गर्दा लाग्ने रजिष्ट्रेसन शुल्कको लिखतमा पचहत्तर प्रतिशत छुट हुनेछ।

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

	यसको लागि सम्बन्धित कार्य गर्ने उद्योग हो भनी जग्गा रहेको स्थानीय तहको कार्यपालिकाको बैठकले छुट दिने सम्बन्धमा गरेको निर्णयको प्रतिलिपी र राजस्व छुट दिने सम्बन्धी भूमि प्रशासन कार्यालयलाई दिएको सिफारिस पत्र समेत पेस गर्नुपर्नेछ । तर छुट सुविधा लिई प्राप्त गरेको जग्गा साबिकमा छुट दिन सिफारिस गर्ने निकायबाट उद्देश्य विपरीत प्रयोग भएको छ भनी किटानी सिफारिस गरेमा भूमि प्रशासन कार्यालयले त्यस्तो जग्गा रोक्का राखी साबिकमा छुट दिएको रजिष्ट्रेसन शुल्क वा दस्तुर तथा सोही बराबरको जरिवानासमेत असुल गरेपछि मात्र उक्त जग्गा फुकुवा गर्नुपर्नेछ ।
९.	भूमिहीन, मुक्तकमैया र मुक्तहलिया परिवारले सहूलियत ऋण र अनुदान प्राप्त गरी खरिद गरेको जग्गाको लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेसन शुल्क, सेवा शुल्क र रोक्का शुल्क व्यक्तिको स्थायी ठेगाना भएको हालको स्थानीय तहको सिफारिसमा पूर्ण रूपमा छुट हुनेछ ।
१०.	यस अनुसूची बमोजिम छुट दिँदा एकै व्यक्तिलाई एकभन्दा बढी आधारमा छुट पाउने भएमा सबैभन्दा बढी कुनै एक मात्र छुट दिइनेछ ।
११.	यस अनुसूची बमोजिम हुने कामका लागि "तीन पुस्ता" भन्नाले बाजे, बज्यै, आमा, बाबु, पति, पत्नी, दाजु, भाउजू, भाइ, भाइबुहारी, दिदी, दिदी-भिनाजु, बहिनी, बहिनी-ज्वाइँ, छोरा, छोरा-बुहारी, छोरी, छोरी-ज्वाइँ, सासु, ससुरा, जेठाजु, जेठानी, देवर, देउरानी, भतिजा, भतिजी, नाति, नातिनी, नातिनी ज्वाइँ, नातिनीबुहारी, काका, काकी, मामा, माइजु, भान्जा, भान्जी, ठूलोबुवा, ठूलीआमा (बाबुतर्फका), आमाजू, नन्द, सौता-सौता, एकै दाजु भाइ दिदी-

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

	भाइको छोरा, बुहारी, छोरी, ज्वाईँ, फुपू, फूपा, भदा, भदै, भदाबुहारी, भदैनी ज्वाईँबीच हुने कारोबारलाई जनाउँदछ र यो शब्दले धर्मसन्तानलाई आफ्नै सन्तानसरह मानी यसमा उल्लिखित नाता सम्बन्ध समेतलाई बुझाउँदछ ।
१२.	सहकारी सम्बन्धी प्रचलित कानून बमोजिम दर्ता भएका सहकारी संस्थाले संस्थाको प्रयोजनको लागि (कार्यालय तथा सेवा केन्द्रको भवन निर्माण कार्य) पहाडी वा हिमाली क्षेत्रमा २ रोपनी, तराई र भित्री मधेशमा ३ कठ्ठासम्म जग्गा र भवन खरिद गर्दा लाग्ने रजिष्ट्रेसन शुल्कमा शतप्रतिशत छुट हुनेछ । यसका लागि सहकारी संघ संस्थाका नियामक निकायहरूमध्ये सहकारीको कार्यक्षेत्रको आधारमा स्थानीय तह वा प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय वा सहकारी विभागको सिफारिस पत्र पेस गर्नुपर्नेछ । तर त्यस्ता सहकारी संस्थाले रजिष्ट्रेसन शुल्क छुट सुविधामा खरिद गरेको जग्गा तथा भवन संस्था गाभिएको वा विघटन भएको अवस्थामा बाहेक बिक्री गरेमा वा कुनै किसिमबाट दाखिल खारेज भएमा साविकमा छुटका लागि सिफारिस गर्ने नियामक निकायको सिफारिसका आधारमा भूमि प्रशासन कार्यालयले उक्त जग्गा रोक्का राखी साविकमा छुट दिएको रजिष्ट्रेसन शुल्क वा दस्तुर असुल उपर गरेपछि मात्र उक्त जग्गा फुकुवा गर्नुपर्नेछ र बचत तथा ऋण सहकारी संस्थाको हकमा यो छुट लागू हुने छैन ।
१३.	एउटै कारोबारमा दशलाख रुपैयाँदेखि पचास लाख रुपैयाँसम्म थैली रकम भएको घरजग्गा खरिद वा बिक्री गर्दा ऋणी धनीले कुनै पनि बैकिङ्ग उपकरणको माध्यमद्वारा कारोबार गर्नुपर्नेछ ।

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

	तर सो भन्दा माथिको थैली रकमको हकमा क्रेताले बैङ्कबाट भुक्तानीको लागि योग्य (गुड फर पेमेन्ट) चेक वा बैङ्क ग्यारेन्टी वा ई-पेमेन्ट भएको प्रमाण वा राष्ट्र बैङ्कको निर्देशन बमोजिमका अन्य प्रमाणको प्रतिलिपी पेस गरेपछि वा विक्रेताको नाममा बैङ्कमा रहेको खातामा रकम जम्मा गरेको बैङ्क भौचरको प्रतिलिपी पेस गरेपछि मात्र भूमि प्रशासन कार्यालयले लिखत पारित गर्नुपर्नेछ।
१४.	पति पत्नीको संयुक्त नाममा पारित हुने लिखतमा महिला सरह रजिष्ट्रेसन दस्तुर छुट दिइनेछ।
१५.	नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गत रहेको कुनै एक सरकारी निकायको नाममा रहेको जग्गा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गत रहेको अर्को कुनै सरकारी निकायको नाममा प्राप्त गर्दा यस अनुसूची बमोजिमको कुनै पनि शुल्क वा दस्तुर लाग्ने छैन।
१६.	कुनै व्यक्तिको स्वामित्वमा रहेको जग्गा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतको कुनै सरकारी निकायलाई निःशुल्क रूपमा प्राप्त भएमा वा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतको कुनै पनि सरकारी निकायले खरिद गरी लिएमा यस अनुसूची बमोजिमको कुनै पनि शुल्क वा दस्तुर लाग्ने छैन।
१७.	वैदेशिक रोजगारीबाट बैकिङ्ग प्रणालीमार्फत रेमिट्यान्स प्राप्त भएको बैङ्कको प्रमाणित कागजातको आधारमा त्यस्तो रेमिट्यान्सबाट खरिद हुने जग्गाको लिखतमा पच्चीस प्रतिशत रजिष्ट्रेसन शुल्क छुट दिइनेछ। तर एकासगोल परिवारको नाममा बाहेक खरिद हुने जग्गाको लिखतको हकमा यो प्रावधान लागु हुनेछैन।

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

१८.	यस अनुसूचीको प्रयोजनको लागि "तराई क्षेत्र" भन्नाले तराई र भित्री मधेशका जिल्लाहरू सम्झनु पर्छ ।
१९.	यस अनुसूचीको प्रयोजनका लागि "राप्ती उपत्यका (देउखुरी) क्षेत्र" भन्नाले दाङ जिल्लाको राप्ती गाउँपालिका क्षेत्र र गढवा गाउँपालिकाको वडा नं. १, २ र ३ को क्षेत्रलाई सम्झनु पर्छ ।
२०.	पहिले कारोबार भएको थैली अङ्कभन्दा कम मूल्याङ्कन कायम गरी लिखत पारित गर्न पाईने छैन। <u>स्पष्टीकरण:</u> पहिले कारोबार भएको थैली अङ्क भन्नाले बन्धकी लिखतमा उल्लेख भएको थैली अङ्क बाहेकलाई जनाउँनेछ ।
२१.	नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र सो अन्तर्गतका निकायहरूले जग्गा विकास कार्यक्रम अनुसार घडेरी विकास गरी सम्बन्धित जग्गा धनीलाई नै फिर्ता गर्दा पारित गरिने लिखतहरूमा लाग्ने रजिस्ट्रेशन दस्तुर छुट हुनेछ ।

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

अनुसूची-२

(दफा ३ को उपदफा (१) र (२) सँग सम्बन्धित)

सवारी साधन कर र सवारी सम्बन्धी शुल्क तथा दस्तुर सम्बन्धी व्यवस्था

(क) सवारी साधन कर:

क्र.स.	सवारीको किसिम	वार्षिक करको दर (रु.) मा.
१. निजी सवारी साधनमा देहाय बमोजिम सवारी साधन कर लाग्नेछ		
	(क) कार, जिप, भ्यान वा माईक्रो बस	
	(अ) १००० सी.सी. सम्म	२२०००/-
	(आ) १००० सी.सी. भन्दा माथि १५०० सी.सी. सम्म	२५०००/-
	(इ) १५०० सी.सी. भन्दा माथि २००० सी.सी. सम्म	२७०००/-
	(ई) २००० सी.सी. भन्दा माथि २५०० सी.सी. सम्म	३७०००/-
	(उ) २५०० सी.सी. भन्दा माथि ३००० सी.सी. सम्म	५००००/-
	(ऊ) ३००० सी.सी. भन्दा माथि ३५०० सी.सी. सम्म	६००००/-
	(ए) ३५०० सी.सी. भन्दा माथि सबै	६५०००/-
	(ख) डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर वा क्रेन जस्ता मेशिनरी उपकरण र मिनिट्रिपर	
	(अ) डोजर, एक्साभेटर, लोडर, रोलर, वा क्रेन जस्ता मेशिनरी उपकरण	४००००/-
	(आ) ट्रिपर	३९०००/-

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

(इ) मिनिट्रिपर	३३०००/-
(ग) थ्रि हीलर, टेम्पो, ई-रिक्सा, ट्रेक्टर वा पावर ट्रिलर	
(अ) थ्रि हीलर टेम्पो	६०००/-
(आ) थ्रि हीलर ई-रिक्सा, ई-टेम्पो	५०००/-
(इ) हारबेष्टर र ट्रेक्टर	
(१) कम्बाइन हारबेष्टर	५०००/-
(२) ट्रेक्टर	९०००/-
(ई) पावर ट्रिलर	४५००/-
(घ) मिनिट्रक वा मिनिबस	२७०००/-
(ङ) ट्रक, ट्याङ्कर वा बस	३५०००/-
(च) मोटरसाईकल वा स्कुटर	
(अ) १२५ सी.सी. सम्म	३०००/-
(आ) १२५ सी.सी. भन्दा माथि १५० सी.सी. सम्म	५०००/-
(इ) १५० सी.सी. भन्दा माथि २२५ सी.सी. सम्म	६५००/-
(ई) २२५ सी.सी. भन्दा माथि ४०० सी.सी. सम्म	११०००/-
(उ) ४०० सी.सी. भन्दा माथि ६५० सी.सी. सम्म	२००००/-
(ऊ) ६५० सी.सी. भन्दा माथि सबै	३००००/-

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

(छ) निजी विद्युतीय सवारी साधनमा		
(अ) मोटरसाईकल वा स्कुटर		
(१) ५०० वाट सम्म		छुट
(२) ५०० वाट भन्दा माथि १००० वाट सम्म		२५००/-
(३) १००० वाट भन्दा माथि १५०० वाट सम्म		३०००/-
(४) १५०० वाट भन्दा माथि सबै		३५००/-
(आ) कार, जीप, भ्यान, माईक्रोबस, बस वा अन्य		
(१) ५० किलोवाट सम्म		११०००/-
(२) ५० किलोवाट भन्दा माथि १२५ किलोवाट सम्म		१७०००/-
(३) १२५ किलोवाट भन्दा माथि २२५ किलोवाट सम्म		२२०००/-
(४) २२५ किलोवाट भन्दा माथि सबै		३५०००/-
२. भाडामा दर्ता भएका सवारी साधनमा देहाय बमोजिम सवारी साधन कर लाग्नेछ		
(क) कार, जिप, भ्यान वा माईक्रो बस		
(अ) १००० सी.सी. सम्म		११०००/-
(आ) १००० सी.सी. भन्दा माथि १५०० सी.सी. सम्म		१२५००/-
(इ) १५०० सी.सी. भन्दा माथि २००० सी.सी. सम्म		१३५००/-
(ई) २००० सी.सी. भन्दा माथि २५०० सी.सी. सम्म		१४५००/-

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

(उ) २५०० सी.सी. भन्दा माथि ३००० सी.सी. सम्म	१६५००/-
(ऊ) ३००० सी.सी. भन्दा माथि ३५०० सी.सी. सम्म	१७५००/-
(ए) ३५०० सी.सी. भन्दा माथि ४००० सी.सी. सम्म	१९०००/-
(ऐ) ४००० सी.सी. भन्दा माथि सबै	२२०००/-
(ख) डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर वा क्रेन जस्ता मेशिनरी उपकरण	२१०००/-
(ग) थ्रि हिलर र टेम्पो	५०००/-
(घ) ट्रैक्टर	६०००/-
(ङ) पावर ट्रिलर	४५००/-
(च) मिनिट्रक वा मिनिबस	१५०००/-
(छ) मिनि ट्रिपर	१८०००/-
(ज) ट्रक, ट्याङ्कर वा बस	२००००/-
(झ) तेल ट्याङ्कर	२२०००/-
(ञ) ग्यास बुलेट	२५०००/-
(ट) विद्युतीय सवारी साधन	
अ) २० किलोवाट सम्म	३५००/-
आ) २० किलोवाट भन्दा माथि ५० किलोवाट सम्म	४०००/-

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

	इ) ५० किलोवाट भन्दा माथि १२५ किलोवाट सम्म	६०००/-
	ई) १२५ किलोवाट भन्दा माथि २०० किलोवाट सम्म	११०००/-
	उ) २०० किलोवाट भन्दा सबै	१६०००/-
३.	नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको नाममा दर्ता भएका र पर्यटक सवारी वा सार्वजनिक संस्थानका नाममा दर्ता भएका सवारी साधनलाई भाडामा दर्ता भएका सवारी साधन सरह सवारी साधन कर लाग्नेछ।	
४.	भाडामा दर्ता हुने विद्युतीय माध्यमबाट सञ्चालित सवारी साधनको सवारी साधन करमा पचास प्रतिशत र विद्युतीय माध्यमबाट सञ्चालित निजी सवारी साधनको सवारी साधन करमा बीस प्रतिशत छुट हुनेछ।	
५.	सुरू पैठारी मितिले एक वर्षभन्दा कम अवधि भएमा दामासाहीले सवारी साधन कर लाग्नेछ। व्यापार मौज्दातमा रहेका सवारी साधनहरूमा यस्तो कर लाग्ने छैन। तर मौज्दात प्रमाणित सम्बन्धित कार्यालयले गर्नुपर्नेछ।	
६.	उत्पादनका मितिले पन्ध्र वर्षभन्दा पुराना सवारी साधनलाई लाग्ने सवारी साधन करमा चौध वर्ष भन्दा बढीको प्रत्येक वर्षका लागि पाँच प्रतिशतका दरले थप गरी सवारी साधन कर लाग्नेछ। तर त्यस्तो सवारी साधनको कुल कर रकम उक्त सवारी साधनको लागि तोकिएको कर रकमको दोब्बरभन्दा बढी हुने छैन। बीस वर्षभन्दा पुराना कुनै पनि सवारी साधनको स्वामित्व परिवर्तन गरिनेछैन।	
७.	भाडाका बस, मिनीबस तथा माइक्रोबसका सवारी साधनले विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा जनआन्दोलनका घाइतेलाई सहूलियतको रूपमा भाडामा छुट दिए बापत त्यस्ता सवारीसाधनका धनीले	

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

	तोकिएको करमा चालीस प्रतिशत छुट पाउनेछन्। छुट सुविधा पाउने सवारी साधनले छुट पाउने वर्ग खुलेको स्टिकर/सूचना त्यस्तो सवारी साधनमा टाँसेको हुनुपर्नेछ। प्रदेश सरकारको कुनै निकायबाट अनुगमन गर्दा सो बमोजिमको छुट दिएको नपाइएमा वा स्टिकर/सूचना टाँसेको नपाइएमा छुट दिएको रकम र सोही बराबर जरिवाना गरी असुलउपर गरिनेछ।
८.	जुनसुकै सवारी साधनका धनीले चाहेमा लाग्ने सवारी साधन कर प्रचलित दरका आधारमा एकमुष्ट तीनवर्षको लागि अग्रिम रूपमा बुझाउन सक्नेछन्। त्यसरी अग्रिम रूपमा तीन वर्षको एकमुष्ट कर र नवीकरण दस्तुर भुक्तानी गरी नवीकरण गराएमा लाग्ने सवारी साधन करमा दश प्रतिशत छुट हुनेछ।
९.	सार्वजनिक सङ्ग्रहालयमा प्रदर्शनीका लागि राखिएका बीस वर्ष भन्दा पुराना सवारी साधनलाई वार्षिक रूपमा कुनै कर लाग्ने छैन। यातायात व्यवस्था कार्यालयहरूबाट लगत कट्टा भएका सवारी साधनले फुड कोर्टको रूपमा प्रयोग गर्दा सवारी साधन कर लाग्ने छैन।
१०.	क्र. सं. १ र २ मा जुनसुकै कुरा लेखिएको भए तापनि दमकल, एम्बुलेन्स र शव वाहनलाई सवारी साधन कर लाग्ने छैन।
११.	यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने गरी बनाईएका १५० सी.सी. सम्मका स्कुटरमा सवारी साधन कर लाग्ने छैन।
१२.	नेपालमा हाल सञ्चालनमा रहेका पुराना ट्रकलाई नेपालमा नै बन्द कन्टेनरको रूपमा रूपान्तरण गर्न निवेदन दिने सवारी साधनका धनीलाई निजले बुझाउनु पर्ने सवारी साधन कर बापत पचास हजार रूपैयाँ वा चार

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

	वर्षको सवारी साधन कर बापत हुन आउने रकम मध्ये जुन घटी हुन्छ सो बराबरको रकम छुट दिइनेछ। तर, यस्तो छुट सुविधा दश वर्षभन्दा पुराना ट्रकहरूलाई दिइने छैन।
१३.	नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले जफत गरी लिलाम बिक्री गरेको सवारी साधनमा सो मिति भन्दा अगाडिको अवधिको सवारी साधन कर लाग्ने छैन। तर अन्य शुल्क लाग्नेछ।
१४.	यस अनुसूची बमोजिम एक भन्दा बढी छुट सुविधा पाउन सक्ने अवस्था भएमा आफुले रोजेको कुनै एउटा मात्र छुट सुविधा पाउनेछ।
१५.	अन्य प्रदेशमा दर्ता भएका सवारी साधनका धनीले यस प्रदेशमा सवारी दर्ता किताब नवीकरण गर्न चाहेमा यस ऐन बमोजिम निर्धारण गरिएको सवारी कर तथा नवीकरण दस्तुर बुझाई नवीकरण गर्न सक्नेछ।
१६.	प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सवारी साधन कर सवारी दर्ता किताब नवीकरण गर्ने म्याद समाप्त भएको मितिले नब्बे दिन वा आषाढ मसान्तमध्ये जुन अघि हुन्छ सो म्यादभित्र बुझाई सक्नुपर्नेछ।
१७.	प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि लगत कट्टा गर्ने प्रयोजनका लागि सवारी धनीले निवेदन दिएमा लगतकट्टा गर्ने निर्णय मितिसम्मको सवारी साधन करमा दामासाहीले कर लाग्नेछ।

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

१८.	बीस वर्षसम्म नियमित सवारी साधन कर दाखिला र नवीकरण गरेका र सो अवधि पछि सञ्चालनमा नरही थन्किएका तथा कानुन बमोजिम लगतकट्टा गर्न नआएका भाडाका सवारी साधनको लगत कट्टा गर्ने प्रयोजनका लागि निवेदन दिएमा बीस वर्षपछि पाँच वर्षसम्मको अवधि भए पछिल्लो एक वर्षको सवारी साधन कर र पाँच वर्षभन्दा बढी अवधिको भए पछिल्लो दुई वर्षको सवारी साधन कर दाखिला गरेमा त्यस्ता सवारीको लगत कट्टा गरिनेछ। बीस वर्षसम्म नियमित सवारी साधन कर दाखिला र नवीकरण गरेका र सो अवधि पछि सञ्चालनमा नरही थन्किएका तथा लगतकट्टा गर्न नआएका निजी सवारी साधनको लगत कट्टा गर्ने प्रयोजनका लागि संवत् २०८३ चैत्र मसान्तभित्र निवेदन दिएमा पछिल्लो दुई वर्षको सवारी साधन कर दाखिला गरेमा त्यस्ता सवारीको लगत कट्टा गरिनेछ ।
१९.	सवारी साधन दर्ता भई वार्षिक सवारी साधन कर नबुझाएका र नवीकरण समेत नगरेका सवारी साधनको हकमा संवत् २०८३ को चैत्र मसान्तसम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधन करमा लाग्ने कुल जरिवानाको पचास प्रतिशत छुट दिई नवीकरण गरिनेछ।
२०.	अन्य प्रदेशबाट यस प्रदेशमा सरुवा दर्ताको लागि आउने सवारी साधनको हकमा अन्य प्रदेशको भन्दा यस प्रदेशको सवारी साधन करको रकम बढी भएमा यसरी बढी हुने रकम छुट हुनेछ।

(ख) सवारी साधन दर्ता दस्तुर तथा अन्य दस्तुर, जरिबाना:

१. सवारी साधन दर्ता र सरुवा दस्तुर

क्र.सं.	सवारी वर्गीकरण	सवारीको किसिम	दस्तुर रु.
१.	ठूला सवारी	निजी	१५००/-
		सार्वजनिक	२५००/-
२.	मझौला सवारी	निजी	१०००/-
		सार्वजनिक	१५००/-
३.	साना सवारी (कार, जीप, भ्यान, पिकअप, टेम्पो वा पावरट्रिलर)	निजी	१०००/-
		सार्वजनिक	१५००/-
४.	मोटरसाइकल वा स्कुटर	निजी	५००/-
		सार्वजनिक	५००/-

स्पष्टीकरण: पर्यटक, सरकारी र सार्वजनिक संस्थानको सवारी साधन दर्ता र सरुवा दस्तुर सार्वजनिक सवारी सरह लाग्नेछ ।

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

२. हेरफेर (स्वरूप परिवर्तन) दस्तुर:

क्र.सं.	सवारी वर्गीकरण	सवारीको किसिम	दस्तुर रु.
१.	ठूला सवारी	निजी	१५००/-
		सार्वजनिक	२५००/-
२.	मझौला सवारी	निजी	१०००/-
		सार्वजनिक	१५००/-
३.	साना सवारी (कार, जीप, भ्यान, पिकअप, टेम्पो वा पावरट्रिलर)	निजी	१०००/-
		सार्वजनिक	१५००/-
४.	मोटरसाइकल वा स्कुटर	निजी	५००/-
		सार्वजनिक	५००/-

३. सवारी साधनको अस्थायी दर्ता दस्तुर:

क्र.सं.	सवारी वर्गीकरण	सवारीको किसिम	दस्तुर रु.
१.	ठूला सवारी	निजी	१०००/-
		सार्वजनिक	१५००/-
२.	मझौला सवारी	निजी	८००/-

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

		सार्वजनिक	१२००/-
३.	साना सवारी (कार, जीप, भ्यान, पिकअप, टेम्पो वा पावरट्रिलर)	निजी	५००/-
		सार्वजनिक	१०००/-
४.	मोटरसाइकल वा स्कुटर	निजी	९००/-
		सार्वजनिक	५००/-
स्पष्टीकरण: पर्यटक, सरकारी र सार्वजनिक संस्थानको सवारी साधनको अस्थायी दर्ता दस्तुर सार्वजनिक सवारी सरह लाग्नेछ।			

४. सवारी साधन दर्ता प्रमाणपत्र नवीकरण दस्तुर:

क्र.सं.	सवारी वर्गीकरण	सवारीको किसिम	दस्तुर रु.
१.	ठूला सवारी	निजी	५००/-
		सार्वजनिक	८००/-
२.	मझौला सवारी	निजी	४००/-
		सार्वजनिक	५००/-
३.	साना सवारी (कार, जीप, भ्यान, पिकअप, टेम्पो वा पावरट्रिलर)	निजी	४००/-
		सार्वजनिक	३००/-

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

४.	मोटरसाइकल वा स्कुटर	निजी	३००/-
		सार्वजनिक	५००/-

स्पष्टीकरण: पर्यटक, सरकारी र सार्वजनिक संस्थानको सवारी साधन दर्ता प्रमाणपत्र नवीकरण दस्तुर सार्वजनिक सवारी सरह लाग्नेछ।

५. सवारी साधनको नामसारी दस्तुर:

क्र.सं.	सवारी वर्गीकरण	सवारीको किसिम	दस्तुर रु.
१.	ट्राला सवारी	निजी	१०००/-
		सार्वजनिक	२०००/-
२.	मझौला सवारी	निजी	८००/-
		सार्वजनिक	१५००/-
३.	साना सवारी (कार, जीप, भ्यान, पिकअप, टेम्पो वा पावरट्रिलर)	निजी	८००/-
		सार्वजनिक	१०००/-
४.	मोटरसाइकल वा स्कुटर	निजी	५००/-
		सार्वजनिक	१०००/-

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

स्पष्टीकरण: पर्यटक सवारी ,सरकारी र सार्वजनिक संस्थानको सवारी साधनको नामसारी दस्तुर सार्वजनिक सवारी सरह लाग्नेछ ।

६. बाटो इजाजतपत्र दस्तुर र नवीकरण समेत (चौध सिटसम्म क्षमता भएका सार्वजनिक सवारी साधनलाई मात्र)

क्र.सं.	बाटो दुरी (कि.मि)	अर्धवार्षिक बाटो इजाजतपत्र (नवीकरण समेत) दस्तुर रु.
१.	१ भन्दा माथि ५० कि.मि. सम्म	६००/-
२.	५० भन्दा माथि १०० कि.मि. सम्म	८००/-
३.	१०० भन्दा माथि १५० कि.मि. सम्म	१०००/-
४.	१५० भन्दा माथि २५० कि.मि. सम्म	१२००/-
५.	२५० भन्दा माथि ३०० कि.मि. सम्म	१५००/-

७. बाटो इजाजतपत्र दस्तुर र नवीकरण समेत (सार्वजनिक सवारी साधनलाई मात्र लाग्ने)

क्र.सं.	बाटो दुरी (कि.मि)	सवारीको वर्गीकरण र अर्धवार्षिक (नवीकरण समेत) दस्तुर रु.	
		यात्रुवाहक सवारी साधन	मालवाहक सवारी साधन

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

१.	१ भन्दा माथि ५० कि.मि. सम्म	८००/-	१०००/-
२.	५० भन्दा माथि १०० कि.मि. सम्म	१०००/-	१२००/-
३.	१०० भन्दा माथि १५० कि.मि. सम्म	१२००/-	१४००/-
४.	१५० भन्दा माथि २०० कि.मि. सम्म	१४००/-	१७००/-
५.	२०० भन्दा माथि २५० कि.मि. सम्म	१५००/-	१८००/-
६.	२५० भन्दा माथि ३०० कि.मि. सम्म	१८००/-	२०००/-
७.	३०० भन्दा माथि ३५० कि.मि. सम्म	२०००/-	२३००/-
८.	३५० भन्दा माथि ४०० कि.मि. सम्म	२१००/-	२४००/-
९.	४०० भन्दा माथि ४५० कि.मि. सम्म	२३००/-	२६००/-
१०.	४५० भन्दा माथि ५०० कि.मि. सम्म	२६००/-	२९००/-
११.	५०० भन्दा माथि ५५० कि.मि. सम्म	३२००/-	३३००/-
१२.	५५० भन्दा माथि ६०० कि.मि. सम्म	३३००/-	३४००/-
१३.	६०० भन्दा माथि ६५० कि.मि. सम्म	३५००/-	३६००/-
१४.	६५० भन्दा माथि ७०० कि.मि. सम्म	३८००/-	३९००/-
१५.	७०० कि.मि. भन्दा माथि	४२००/-	४३००/-

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

८. तोकिएका निश्चित क्षेत्रभित्रको बाटो (रुट) वा क्षेत्रभित्र सञ्चालनार्थ लाग्ने बाटो इजाजत दस्तुर:

क्र.सं.	सवारीको वर्गीकरण	अर्धवार्षिक बाटो इजाजत दस्तुर (रु.)
१.	पाँच सिट वा सोभन्दा मूनिका (मिटरवाला बाहेक) हलुका सवारी र एक टनसम्म क्षमता भएका ट्याक्टर, पावरट्रिलर लगायतका मालवाहक सवारी	५००/-
२.	मिटर भएका /नभएका ट्याक्सी	५००/-
३.	ट्याम्पो	४००/-

९. जाँचपास प्रमाणपत्र दस्तुर:

क्र.सं.	सवारीको वर्गीकरण	अर्धवार्षिक बाटो इजाजत दस्तुर (रु.)
१.	ठूला सवारी	५००/-
२.	मझौला तथा साना सवारी	४००/-
३.	तीन पाङ्ग्रे सवारी	३००/-

स्पष्टीकरण: पर्यटक सवारी, सरकारी र सार्वजनिक संस्थानको सवारी साधनको जाँचपास प्रमाणपत्र दस्तुर सार्वजनिक सवारी साधन सरह लाग्नेछ।

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

१०. यातायात सेवाको नाम पञ्जिकरण दस्तुर:

क्र.सं.	पुँजी	दस्तुर रु.
१.	रु. २० लाखसम्म	५०००/-
२.	रु. २० लाख भन्दा बढी रु. ५० लाखसम्म	७५००/-
३.	रु. ५० लाख भन्दा बढी रु. १ करोडसम्म	१००००/-
४.	रु. १ करोड भन्दा बढी देखि रु.५ करोडसम्म	१५०००/-
५.	रु. ५ करोड भन्दा बढी रु.१० करोडसम्म	२५०००/-
६.	रु. १० करोड भन्दा बढी जतिसुकै	३५०००/-
स्पष्टीकरण: थप सवारी साधन पञ्जिकरण गर्दा प्रति सवारी साधन साना सवारी रु. ५००/- मझौला सवारी साधन रु. १०००/- र ठुला सवारी साधन रु.१५००/- लाग्नेछ।		

११. यातायात सेवा सञ्चालन गर्ने नवीकरण दस्तुर:

क्र.सं.	पुँजी	दस्तुर रु.
१.	रु. २० लाखसम्म	५०००/-
२.	रु. २० लाख रुपैयाँभन्दा बढी रु. ५० लाखसम्म	७५००/-
३.	रु. ५० लाख रुपैयाँभन्दा बढी रु. २ करोड रुपैयाँसम्म	१००००/-

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

४.	रु. २ करोड रुपैयाँभन्दा बढी रु. ५ करोड रुपैयाँसम्म	१५०००/-
५.	रु. ५ करोड रुपैयाँभन्दा बढी रु. १० करोड रुपैयाँसम्म	२५०००/-
६.	रु. १० करोड रुपैयाँभन्दा बढी जतिसुकै	३५०००/-

१२. सवारी साधन चालक प्रशिक्षण केन्द्र सञ्चालन अनुमतिपत्र दस्तुर र नवीकरण दस्तुर:

क्र.सं.	सवारी वर्गीकरण	अनुमतिपत्र दस्तुर रु.	वार्षिक नवीकरण दस्तुर रु.
१.	मोटरसाइकल, स्कुटर र मोपेड	५१००/-	३०००/-
२.	तीन र चार पाङ्ग्रे सवारी साधन (टेम्पो, कार, जिप वा भ्यान)	७५००/-	४०००/-
३.	ट्राला तथा मझौला (ट्रक, बस, मिनिट्रक, मिनिबस वा माइक्रोबस)	८०००/-	५०००/-
४.	हेभी इक्वूपमेन्ट (रोलर, डोजर, एक्साभेटर, लोडर बन क्रेन तथा अन्य निर्माण कार्यमा प्रयोग हुने)	१००००/-	६०००/-

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

स्पष्टीकरण: एकभन्दा बढी वर्गीकरणको सवारी सम्बन्धी प्रशिक्षण केन्द्र सञ्चालन गर्दाको हकमा जुन दस्तुर बढी हुन आउँछ सोही वर्गीकरणमा परेको सवारी साधनको दस्तुर लाग्नेछ।

१३. कारखाना वा वर्कसप सञ्चालन अनुमतिपत्र दस्तुर र नवीकरण दस्तुर:

क्र.सं.	सवारी वर्गीकरण	अनुमतिपत्र दस्तुर रु.	वार्षिक नवीकरण दस्तुर रु.
१.	मोटरसाइकल, स्कुटर र मोपेड	४०००/-	२५००/-
२.	तीन र चार पाङ्ग्रे सवारी साधन (टेम्पो, कार, जिप वा भ्यान)	६०००/-	४०००/-
३.	ठूला तथा मझौला (ट्रक, बस, मिनिट्रक, मिनिबस वा माइक्रोबस)	७०००/-	५०००/-
४.	हेभी इक्वूपमेन्ट (रोलर, डोजर, एक्साभेटर, लोडर बल क्रेन तथा अन्य निर्माण कार्यमा प्रयोग हुने)	८०००/-	६०००/-

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

स्पष्टीकरण: एकभन्दा बढी वर्गीकरणको कारखाना वा वर्कसप सञ्चालन गर्दाको हकमा जुन दस्तुर बढी हुन आउँछ सोही वर्गीकरणमा परेको सवारी साधनको दस्तुर लाग्नेछ।

१४. सवारी साधन बिक्री शोरुम वा रिकन्डिसन हाउस सञ्चालन अनुमतिपत्र दस्तुर र वार्षिक नवीकरण दस्तुर:

क्र.सं.	स्थिर पुँजी	अनुमतिपत्र दस्तुर रु.	नवीकरण दस्तुर रु.
१.	रु. ३ करोडसम्म (साना उद्योग)	७०००/-	३५००/-
२.	रु. ३ करोड देखि १० करोडसम्म (मझौला उद्योग)	१००००/-	५०००/-
३.	रु. १० करोड देखि माथि (ठूला उद्योग)	३००००/-	१५०००/-

५. विदेशमा दर्ता भएका (मालवाहक सवारी साधन बाहेकका) सवारी साधन लुम्बिनी प्रदेशमा प्रवेश गर्दा लाग्ने बाटो (रुट) दस्तुर (सडक सवारी, यातायात तथा परिवहन ऐन, २०७६ को दफा ११ सँग सम्बन्धित):

क्र.सं.	सवारी वर्गीकरण	अनुमतिपत्र दस्तुर रु.
१.	दुई पाङ्ग्रे (मोटरसाइकल र स्कुटर)	२००/-
२.	साना सवारी (तिन पाङ्ग्रे समेत)	३००/-
३.	मझौला सवारी	७००/-
४.	ठूला सवारी	१०००/-

स्पष्टीकरण: (क) नेपाल र अन्य मुलुकबीच दुई पक्षीय सन्धि/सम्झौता भएका विषयमा सोही सन्धि/सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ।

(ख) विदेशमा दर्ता भएका (मालवाहक सवारी साधन बाहेकका) सवारी साधन लुम्बिनी प्रदेशमा प्रवेश गर्दा लाग्ने बाटो (रुट) दस्तुरको शुल्क लिदा भन्सार प्रज्ञापनपत्रमा उल्लेखित अवधिको गणना गरी लिईनेछ।

१६. यातायात सेवा सञ्चालन नवीकरण/ सवारी साधन चालक प्रशिक्षण केन्द्र सञ्चालन अनुमतिपत्र/ कारखाना वा वर्कशप सञ्चालन अनुमतिपत्र/ सवारी साधन विक्री शोरुम वा रिक्किडसन हाउस सञ्चालन अनुमतिपत्र तोकिएको समयमा नवीकरण नगरेमा देहाय बमोजिम जरिबाना लाग्नेछ।

क्र.स.	पहिलो तीन महिनासम्म	दोस्रो तीन महिनासम्म	तेस्रो तीन महिनासम्म	चौथो तीन महिनासम्म
१	जरिबाना छुट	नवीकरण शुल्कको २५ प्रतिशतका दरले	नवीकरण शुल्कको ५० प्रतिशतका दरले	नवीकरण शुल्कको ७५ प्रतिशतका दरले

स्पष्टीकरण: उल्लेखित सुविधाको बावजुद नवीकरण गर्न नआएमा प्रत्येक आर्थिक वर्ष नवीकरण शुल्कको १०० प्रतिशत जरिबाना लाग्नेछ।

१७. सवारी चालक अनुमतिपत्र आवेदन दस्तुर, अनुमतिपत्र नवीकरण दस्तुर:

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

क्र.सं.	सवारीको किसिम/वर्ग	आवेदन दस्तुर रु.	अनुमतिपत्र र नवीकरण दस्तुर रु.	वर्ग थप दस्तुर रु.
१.	मोटरसाईकल/मोपेड/स्कुटर/ वर्ग A	५००/-	३०००/-	१०००/-
२.	मोपेड/स्कुटर वर्ग K	५००/-	३०००/-	१०००/-
३.	कार, जीप, डेलीभरी भ्यान (वर्ग B)	५००/-	४०००/-	१०००/-
४.	ट्याम्पो/ अटोरिक्सा ((वर्ग C) र इरिक्सा (वर्ग C1)	५००/-	४०००/-	१०००/-
५.	पावर ट्रिलर (वर्ग D)	५००/-	४०००/-	१०००/-
६.	ट्रेक्टर (वर्ग E)	५००/-	५०००/-	१०००/-
७.	मिनिबस/मिनिट्रक (वर्ग F)	५००/-	५०००/-	१०००/-
८.	ट्रकबस/ लहरी (वर्ग G)	५००/-	६०००/-	२०००/-
९.	रोड रोलर/ डोजर (वर्ग H), डोजर (वर्ग H1), रोड रोलर (वर्ग H2 Road Roller)	५००/-	६०००/-	२०००/-

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

१०.	क्रेन/दमकल/लोडर (वर्ग I), क्रेन (वर्ग II), दमकल (वर्ग I2 Fire Brigade), लोडर (वर्ग I3 Loader)	५००/-	६०००/-	२०००/-
११.	वर्ग J1 Excavator, वर्ग J2 Backhoe Loader, वर्ग J3 Grader, वर्ग J3 Forklift, वर्ग J3 Others	५००/-	६०००/-	२०००/-
१२.	प्रमाणीकरण	१०००/-		

१८. विदेशमा दर्ता भएको सवारी चलाउने अनुमतिपत्रको दस्तुर (सडक सवारी, यातायात तथा परिवहन ऐन, २०७६ को दफा ५ को उपदफा (१) को खण्ड (घ) सँग सम्बन्धित)

क्र.सं.	सवारीको वर्गीकरण	दस्तुर रु.
१.	ठुला सवारी वा मझौला सवारी	३०००/-
२.	साना सवारी	२०००/-

१९.	बाटो इजाजतपत्रको म्याद समाप्त भएको मितिले १५ दिनसम्म लाग्ने दस्तुर लिई नवीकरण गरिनेछ। त्यस पछिको ३० दिनसम्म अर्थात शुरुवाट ४५ दिनसम्म दोब्बर दस्तुर लगाई नवीकरण गरिनेछ। त्यसपछि
-----	---

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

	शुरू देखि पहिलो ६ महिनासम्म तेब्बर र त्यसपछाडि प्रत्येक ६ महिनाको लागि एक पटकलाग्ने इजाजत दस्तुर थप र एकमुष्ट रु.५०००/- जरिवाना गरी बाटो इजाजतपत्र नवीकरण गरिनेछ। तर तीनपाङ्ग्रे सवारी साधनको हकमा अन्य दस्तुर यथावत गणना गरी एकमुष्ट रु.२०००/- जरिवाना गरी इजाजतपत्र नवीकरण गरिनेछ।
२०.	सवारी जाँचपासको अवधि समाप्त भएको मितिले ७ दिनभित्र लाग्ने दस्तुर लिई जाँचपास प्रमाण पत्र उपलब्ध गराइनेछ। त्यस पछिको ३५ दिनसम्म अर्थात शुरुवाट ४२ दिनसम्म दोब्बर दस्तुर र म्याद समाप्त भएको शुरू देखि ६ महिना भित्रसम्म लाग्ने दस्तुरको तेब्बर र एकमुष्ट रु.३०००/- जरिवाना गरिनेछ। त्यसपछिको अवधिको शुरूको ६ महिनाभित्रको अवधिको लाग्ने दस्तुर र जरिवाना सहित त्यसपछिको प्रत्येक ६ महिनाको एक पटक मानी (जरिवाना बाहेक) लाग्ने शुल्क थप गर्दै जानुपर्नेछ। जुनसुकै बखत जाँचपास गर्दा सवारी साधन नियमानुसार दुरूस्त भएको हुनु पर्नेछ। अन्यथा जाँचपास खारेज गरिनेछ। तर तीनपाङ्ग्रे सवारी साधनको हकमा अन्य दस्तुर यथावत गणना गरी एकमुष्ट रु.१०००/- जरिवाना गरी जाँचपास प्रमाणपत्र उपलब्ध गराइनेछ।
२१.	पटके बाटो प्रति ५० कि.मि. को लागि इजाजत दस्तुर रु.१००/-, सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपी दस्तुर रु.५००/- जाँचपास प्रमाणपत्र र बाटो (रूट) इजाजत प्रमाणपत्रको प्रतिलिपी रु.३००/-, प्रदुषण स्टिकर दस्तुर रु.५००/- लाग्नेछ।

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

२२.	सवारी जाँचपास प्रमाण पत्र दस्तुर तथा बाटो ईजाजत पत्र (रूट परमिट) नवीकरण दस्तुर अर्धवार्षिक रूपमा लिई नवीकरण गर्नुपर्नेछ। तर कुनै सार्वजनिक सवारी साधनको तोकिएको आयु छ महिनाभन्दा कम भएमा बाँकी रहने अवधिको लागि दामासाहीले नवीकरण दस्तुर लिई नवीकरण गर्नुपर्नेछ।
२३.	अन्य प्रदेश, अन्य कार्यालय वा कार्यालयमा नामसारीको लागि सवारी साधन बिक्री गर्ने वा खरिद गर्ने व्यक्ति सवारी दर्ता भएको सम्बन्धित यातायात व्यवस्था कार्यालय वा कार्यालयमा उपस्थित भई सवारी साधन खरिद बिक्री गर्न मञ्जुर भई सहिछाप गरी सनाखत प्रमाणित गर्न माग गरेमा दुई पाङ्ग्रे सवारी साधनको लागि रु. १०००/-, तीन पाङ्ग्रे सवारी साधनको लागि रु. १२००/-, साना सवारी साधनको लागि रु. १५००/- र ठूला सवारी साधनको लागि रु. २५००/- रकम दस्तुर लिई सनाखत प्रमाणित गर्न सकिनेछ। यसरी प्रमाणित भएको सनाखतको मान्य अवधि ३० दिनको हुनेछ।
२४.	सवारी साधनको नामसारी गर्दा कारणवश सवारी धनी कार्यालयमा उपस्थित हुन नसक्ने भनी डोर खटाउन निवेदन दिएमा कार्यालयमा आउन नसक्ने कारण कार्यालय प्रमुखलाई मनासिब लागेमा सम्बन्धित कार्यालयको क्षेत्राधिकार भित्र तराईको जिल्ला भए रु. ५०००/- र पहाडी वा हिमाली जिल्लाको लागि रु. ८०००/- दस्तुर लिई डोर खटाउन सकिनेछ।
२५.	कारागारमा रहेका कैदीबन्दीले सम्बन्धित कारागार प्रमुख वा तोकिएको कर्मचारीसमक्ष आफ्नो सवारी साधन बिक्री गरी नामसारीको लागि सही सनाखत गर्न निवेदन दिएमा सो निवेदनलाई कारागार प्रमुख वा तोकिएको

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

	कर्मचारीले कैदीबन्दीको माग बमोजिमको सेवा उपलब्ध गराउन अनुरोध सहितको पत्र तथा कागजात कारागार रहेको क्षेत्रको यातायात व्यवस्था कार्यालयमा प्राप्त हुन आएमा कारागार रहेको क्षेत्रको यातायात व्यवस्था कार्यालयले सही सनाखत गराउन आफ्नो कर्मचारीलाई डोर खटाउन सक्नेछ। यसरी सही सनाखत गराउँदा कारागार प्रमुख वा निजले तोकेको कर्मचारीको रोहवरमा गराउनु पर्नेछ ।
२६.	सार्वजनिक सवारीले प्रत्येक छ महिना र निजी सवारीले प्रत्येक एक वर्षमा प्रदुषण जाँच गराउनु पर्नेछ। प्रदुषण जाँचको अवधि समाप्त भएको मितिले सात दिनभित्र प्रदुषण स्टिकर शुल्क रु. ५००/- लिई प्रदुषण जाँच गरिनेछ। सो अवधिभित्र प्रदुषण जाँच नगराउने सवारी साधनलाई रु.५००/- जरिवाना लाग्नेछ।

अनुसूची-३
(दफा ४ को उपदफा (१) सँग सम्बन्धित)
मनोरञ्जन कर

(क) टिकटमा लाग्ने मनोरञ्जन कर:

क्र.सं.	विवरण	करको दर
१.	चलचित्र घरमा चलचित्र प्रदर्शन, थिएटर/नाटकघर भिडियोघर, प्रति टिकट मूल्यको	५%
२.	कन्सर्ट प्रति टिकट मूल्यको	५%
३.	सांस्कृतिक प्रदर्शन हल, आकाशे सिसाको पूल, जीपलाईन, केवलकार, स्काइ साइक्लिङ, प्याराग्लाइडिङ्ग, बज्जिजम्प, स्वीड, वाटर गार्डेन, बाल उद्यान पार्क, ताल तलैया, क्रुज बोटिङ्ग वा डुङ्गा सफारी, रक क्लाइम्बिङ, पार्क प्रवेश गर्दा प्रति टिकट/बिल मूल्यको (केवलकारको हकमा शुरु सञ्चालन भएको तीन आर्थिक वर्षसम्म कर छुट हुनेछ)	५%

(ख) वार्षिक एकमुष्ट लाग्ने मनोरञ्जन कर:

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

क्र. सं.	विवरण	उपमहानगरपालिका	नगरपालिका	गाउँपालिका
१.	थिएटर/नाटकघर, भिडियोघर, ओपेरा	रु.१००००/-	रु.७०००/-	रु.५०००/-
२.	डान्सबार, नाईट क्लब र रात्रिकालीन सेवा	रु.१०००००/-	रु.५००००/-	रु.२५०००/-
३.	दोहोरी सौँझ, रोदी घर	रु.३००००/-	रु.१००००/-	रु.५०००/-
४.	स्पा र मसाज	रु.३००००/-	रु.१००००/-	रु.५०००/-
५.	पुल हाउस, स्वीमिङ्ग पूल, वाटर पार्क, जुम्बा, जीम हाउस	रु.१००००/-	रु.७०००/-	रु.५०००/-
६.	ठुलो क्यासिनो	रु.१००००००/-	रु.१००००००/-	रु.१००००००/-
७.	सानो क्यासिनो	रु.७०००००/-	रु.७०००००/-	रु.७०००००/-

द्रष्टव्यः

१. ठुलो क्यासिनो र सानो क्यासिनो को हकमा लाग्ने वार्षिक मनोरञ्जन कर वापतको रकम दाखिला गर्दा पुस मसान्तभित्र चालीस प्रतिशत, चैत्र मसान्तभित्र सत्तरी प्रतिशत र बाँकी रकम जेष्ठ मसान्तभित्र सम्बन्धित स्थानीय तहमा दाखिला गर्नुपर्नेछ।
२. क्यासिनो सञ्चालकहरुले आर्थिक वर्ष २०८१/८२ सम्म बुझाउनुपर्ने मनोरञ्जन कर वापतको बक्यौता रकम स्वयं घोषणा गरी सम्बत् २०८३ पौष मसान्तभित्र सम्बन्धित स्थानीय तहमा दाखिला गरेमा त्यस्तो करमा लाग्ने जरिवाना र व्याज मिनाहा हुनेछ।

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

(ग) मेला/महोत्सव/कन्सर्टमा लाग्ने मनोरञ्जन कर:

१. सर्कस, खेल, मेला, जादु, चटके वा विभिन्न प्रदर्शनीमा टिकट व्यवस्था भएकोमा टिकट मूल्यको पाँच प्रतिशत र टिकटको व्यवस्था नभएकोमा देहाय बमोजिमको दरमा मनोरञ्जन कर लाग्नेछ।

क्र.सं.	विवरण	कार्यक्रम	जिल्लाको वर्ग अनुसार करको दर (रु.मा)		
			क वर्ग	ख वर्ग	ग वर्ग
१.	सर्कस, खेल, मेला, जादु, चटके लगायत	१ दिनसम्मको	७,०००/-	४०००/-	२०००/-
		३ दिनसम्मको	१८०००/-	१००००/-	५०००/-
		५ दिनसम्मको	३००००/-	१८०००/-	८०००/-
		७ दिनसम्मको	४२०००/-	२५०००/-	१२०००/-
		८ दिनदेखि १५ दिनसम्मको	७५०००/-	४००००/-	२००००/-
		१६ दिनदेखि ३० दिनसम्मको	१०००००/-	६००००/-	३००००/-

२. तीस दिनभन्दा माथिको सर्कस, खेल, मेला, जादु, चटके र विभिन्न प्रदर्शनीमा टिकटको व्यवस्था अनिवार्य गर्नुपर्नेछ।

३. प्रदेश सरकारका निकायहरू र स्थानीय तहबाट मेला महोत्सव, पार्क, साँस्कृतिक कार्यक्रम आदिमा अनुदान सहयोग गर्दा मनोरञ्जन कर दाखिला भएको कागजात अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि देहाय बमोजिम जिल्लाको वर्गीकरण गरिएको छ:

"क" वर्गमा पर्ने जिल्लाहरू: नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया।

"ख" वर्गमा पर्ने जिल्लाहरू: पाल्पा, गुल्मी, अर्घाखाँची र प्युठान।

"ग" वर्गमा पर्ने जिल्लाहरू: रोल्पा र रुकुम (पूर्व)।

घ. टेलिभिजन केवल नेटवर्कको हकमा शुल्कको एक प्रतिशत र डिस टेलिभिजन तथा इन्टरनेटबाट सञ्चालन हुने टेलिभिजनको हकमा रिचार्ज वा शुल्क रकमको दुई प्रतिशतका दरले कर लाग्नेछ।

ङ। एक स्थानीय तहभन्दा बढी स्थानीय तहमा केवलकार, स्काइ साइक्लिड लगायतका मनोरञ्जनात्क सेवा तथा क्रियाकलाप सञ्चालन भएको हकमा प्रवेश बिन्दु वा टिकटको व्यवस्था रहेको स्थानीय तहले मनोरञ्जन कर सङ्कलन गरी त्यस्ता स्थानीय तहबीचमा करको रकम बाँडफाँड सम्बन्धी कुनै सम्झौता वा करार भएको हकमा सोही बमोजिम र त्यस्तो सम्झौता वा करार नभएको हकमा साठी प्रतिशत रकम त्यस्ता स्थानीय तहहरूबीचमा समान अनुपातमा बाँडफाँड गर्नुपर्नेछ र चालिस प्रतिशत रकम प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ।

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

अनुसूची-४

(दफा ६ को उपदफा (१) सँग सम्बन्धित)

कृषि आय (खुद)मा कर

क्र.सं.	आयको वर्गीकरण	करको दर
१.	घोषित आय रु. १०,००,०००/- सम्म	छुट
२.	घोषित आय रु. १०,००,०००/- भन्दा माथि रु. १५,००,०००/- सम्म	१%
३.	घोषित आय रु. १५,००,०००/- भन्दा माथि रु. २५,००,०००/- सम्म	२%
४.	घोषित आय रु. २५,००,०००/- भन्दा माथि	३%

अनुसूची-५

(दफा ७ को उपदफा (१) सँग सम्बन्धित)

पर्यटन व्यवसाय दर्ता शुल्क, नवीकरण शुल्क तथा पर्यटकीय स्थल प्रवेश शुल्क

क) पर्यटकस्तरको होटल, आवास, लज, रेष्टुरा तथा रिसोर्ट, पब वा बार दर्ता तथा नवीकरण शुल्क:

१. पर्यटन व्यवसाय दर्ता तथा नवीकरण शुल्क:

सि. नं.	होटलको किसिम	दर्ता शुल्क रु.	नवीकरण शुल्क रु.				
			म्यादभित्र	म्याद नाघेमा जरिवाना			
				पहिलो तीन महिनास म्म	तीन देखि छ महिनासम्म	छ महिना देखि नौ महिना सम्म	नौ महिना देखि एक वर्षसम्म
१.	साधारण होटल	५०००/-	५०००/-	नलाग्ने	२५%	५०%	७५%
२.	पर्यटक आवास (साधारण) वा एक तारे होटल	१००००/-	१००००/-	नलाग्ने	२५%	५०%	७५%
३.	दुई तारे होटल	२००००/-	२००००/-	नलाग्ने	२५%	५०%	७५%
४.	तीन तारे होटल	३००००/-	३००००/-	नलाग्ने	२५%	५०%	७५%

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

५.	पर्यटक आवास (डिलक्स)	४००००/-	४००००/-	नलाग्ने	२५%	५०%	७५%
६.	लज, रेष्टुराँ तथा रिसोर्ट, पव वा वार	५०००/-	५०००/-	नलाग्ने	२५%	५०%	७५%
७.	डान्सवार, मोटल, साउना, ज्याकुजी सेन्टर, स्पा, जीमक्लव, स्वीमिङ्ग पुल, हेल्थ क्लव, नाइट क्लव	५०००/-	५०००/-	नलाग्ने	२५%	५०%	७५%
८.	प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका तर नवीकरण हुन नसकेका सि.नं. १ र २ मा उल्लिखित होटेल व्यवसाय संवत् २०८३ चैत्र मसान्त भित्र नवीकरण गर्न आएमा आर्थिक वर्ष २०८२/०८३ सम्मको नवीकरण शुल्कमा लाग्ने जरिवानाको पचास प्रतिशत छुट दिई नवीकरण गरिनेछ।						
द्रष्टव्यः १. नवीकरण गर्ने म्याद एक वर्ष नाघेमा प्रतिवर्ष शतप्रतिशतका दरले जरिवाना लाग्नेछ। २. आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र नवीकरण गर्नुपर्नेछ।							

(ख) एजेन्सीको दर्ता (इजाजत) शुल्क तथा नवीकरण शुल्क:

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

सि. नं.	एजेन्सीको किसिम	इजाजत शुल्क रु.	नवीकरण शुल्क रु.				
			म्यादभित्र	म्याद नाघेमा जरिबाना			
				तीन महिनासम्म	तीन महिनादेखि छ महिनासम्म	छ देखि नौ महिनासम्म	नौ महिनादेखि एक वर्षसम्म
१.	साहसिक पर्यटन तथा जलयात्रा एजेन्सी	२५०००/-	२५०००/-	नलाग्ने	२५%	५०%	७५%
२.	ट्रेकिङ्ग एजेन्सी	२५०००/-	२५०००/-	नलाग्ने	२५%	५०%	७५%
३.	ट्राभल एजेन्सी	२५०००/-	२५०००/-	नलाग्ने	२५%	५०%	७५%
४.	पर्यटक यातायात व्यवसाय	२५०००/-	२५०००/-	नलाग्ने	२५%	५०%	७५%
द्रष्टव्य: नवीकरण गर्ने म्याद एक वर्ष नाघेमा प्रति वर्ष शतप्रतिशतका दरले जरिबाना शुल्क लाग्नेछ।							

(ग) साहसिक पर्यटन एजेन्सीद्वारा सञ्चालन गरिने क्रियाकलापका लागि वार्षिक इजाजत शुल्क:

सि.नं.	क्रियाकलाप	वार्षिक इजाजत शुल्क रु.
१.	स्कीईङ्ग	२००००/-

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

२.	वन्जी जम्प	३००००/-
३.	जीप फ्लायर	३००००/-
४.	क्यानोनिड	३००००/-
५.	क्यानोपि वाकिङ्ग	१५०००/-
६.	अन्य साहसिक गतिविधि	४००००/-
द्रष्टव्यः सि.नं. ६ को हकमा साहसिक गतिविधि/क्रियाकलाप सञ्चालन गर्न निवेदन पर्न आएमा कार्यालय वा प्रदेश सरकारको पर्यटन हेर्ने मन्त्रालयले तोकेको निकायले सञ्चालन गर्न उपयुक्त देखेमा तोकिएको शुल्क लिई सञ्चालन गर्न इजाजत दिन सक्नेछ।		

(घ) मनोरञ्जनात्मक पर्यटन व्यवसाय दर्ता तथा नवीकरण शुल्कः

सि.नं.	क्रियाकलाप	दर्ता शुल्क रु.	वार्षिक नवीकरण शुल्क रु.
१.	केवलकार प्रति डब्बा	७०००/-	३०००/-
२.	एम्युजमेन्ट पार्क वा फन पार्क	२००००/-	४०००/-
३.	अन्य पार्क	१५०००/-	३०००/-
४.	चिल्ड्रेन पार्क, सर्कस, फुटसल, पिकनिक स्पट	१००००/-	३०००/-
५. म्यादभित्र नवीकरण नगरेमा नवीकरण शुल्कको २५ प्रतिशतका दरले जरिवाना लाग्नेछ ।			

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

(ड) पर्यटन पथप्रदर्शकको इजाजत तथा नवीकरण शुल्क:

(अ) इजाजत शुल्क:

सि.नं.	किसिम	शुल्क रु.
१.	रिभर गाइड	२०००/-
२.	पथ प्रदर्शकट्रेकिङ्ग गाइड/ ट्रेकिङ्ग/ ट्रेकिङ्ग	२०००/-
३.	ट्रेकिङ्ग पोर्टर गाइड	२०००/-
४.	अन्य गाइड	२०००/-

(आ) इजाजतपत्र नवीकरण शुल्क:

सि.नं.	किसिम	नवीकरण शुल्क रु.
१.	इजाजतको म्याद समाप्त हुनु अगावै	२०००/-
२.	म्याद समाप्त भए पछिको तीन महिनासम्म	२५००/-
३.	म्याद समाप्त भए पछिको छ महिनासम्म	३०००/-
४.	म्याद समाप्त भए पछिको एक वर्षसम्म र प्रति वर्ष थप	४०००/-

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

(च) प्रदेश सरकारको स्वामित्वमा रहेका पर्यटकीय स्थलको प्रवेश शुल्कमा प्रति टिकट पाँच प्रतिशतका दरले पर्यटन शुल्क लगाई असुल गरिनेछ।

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

अनुसूची-६
(दफा ८ को उपदफा (१) सँग सम्बन्धित)
प्राकृतिक स्रोतको सङ्कलन तथा बिक्री शुल्क

क्र.सं.	विवरण	इकाइ	दर	
			तराईका जिल्लाहरू	पहाडका जिल्लाहरू
१.	ढुङ्गा, गिट्टी, बालुवा, चुनढुङ्गा, ग्राभेल, खरिढुङ्गा वा स्लेट	प्रति क्यूब फिट	रु. १२/-	रु. ८/-
२.	भस्कट	प्रति क्यूब फिट	रु. ४/-	रु. ३/-
३.	माटो साधारण (निजी जग्गाको समेत)	प्रति क्यूब फिट	रु. ३/-	रु. २/-
४.	इटा पार्ने माटो (निजी जग्गाको समेत)	प्रति क्यूब फिट	रु. ४/-	रु. ३/-
५.	दहत्तर बहत्तर	प्रति के.जी.	रु. २/-	रु. १/-

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

- (क) यस अनुसूचीमा जुनसुकै कुरा लेखिएको भए तापनि तराईका जिल्लाका स्थानीय तहसँग सिमाना जोडिएका पहाडी जिल्लाका स्थानीय तहले प्राकृतिक स्रोतको बिक्री गर्दा तराईका जिल्लाको लागि तोकिएको दररेट बमोजिम गर्नुपर्नेछ।
- (ख) यस अनुसूचीमा जुनसुकै कुरा लेखिएको भए तापनि अर्को प्रदेशसँग सीमा जोडिएका स्थानीय तहबाट नदीजन्य प्राकृतिक स्रोतको सङ्कलन तथा बिक्रीबाट प्राप्त हुने शुल्क सम्बन्धित प्रदेश सरकारले तोकेको दररेटसँग सामञ्जस्यता हुने गरी प्रदेश सरकारले हेरफेर गर्न सक्नेछ।
- (ग) यस अनुसूची बमोजिमका प्राकृतिक स्रोत (स्वीकृत खानीक्षेत्र बाहेक) कुनै व्यक्तिको निजी स्वामित्वको जग्गाबाट बिक्री गर्दा जग्गा धनीले नै बिक्री गर्ने परिमाण यकिन गरी सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्नेछ। त्यसउपर सम्बन्धित स्थानीय तहको तोकिएको दररेट बमोजिम वार्षिक वा आवधिक रूपमा एकमुष्ट शुल्क लिने व्यवस्था मिलाउनु पर्नेछ।
- (घ) निजी स्वामित्वमा रहेको जग्गाको प्राकृतिक स्रोतको उत्खनन, सङ्कलन तथा घाटगद्दी गर्दा साँध सीमानामा पर्ने जग्गाधनीको लिखित स्वीकृति हुनुपर्नेछ। यस्तो कार्यगर्दा भौगोलिक संरचना, मानवीय बासस्थान, सार्वजनिक तथा व्यक्तिगत भवनलगायतका संरचना, सडक, कुलो, नहर, साँध आदिमा प्रतिकूल असर नपर्ने गरी गर्नुपर्नेछ।
- (ङ) प्रदेशभित्र नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा अन्य कुनै निकायको ठेक्का प्राप्त गरी पूर्वाधार निर्माण तथा मर्मत सम्भार लगायतका कार्य गर्दा आयोजना स्थलबाट प्राप्त हुने ढुङ्गा, गिट्टी, बालुवा, चुनढुङ्गा, ग्राभेल,

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

खरिदुङ्गा वा स्लेट लगायतका प्राकृतिक स्रोतको हकमा आयोजनाको ठेक्का सम्झौता वा स्थानीय तहसँगको सम्झौतामा उल्लेख भएकोमा सोही बमोजिम हुनेछ।

तर त्यस्तो ठेक्का सम्झौतामा उल्लेख नभएको वा सम्झौता नभएको हकमा सम्बन्धित स्थानीय तहले यस ऐन बमोजिम आयोजना स्थलबाट प्राप्त प्राकृतिक स्रोतको बिक्री गरी प्राप्त हुने शुल्क स्थानीय तहको कोषमा दाखिला गरी यस ऐन बमोजिम बाँडफाँड गर्नुपर्नेछ।

- (च) स्वीकृत खानीबाट रोयल्टी तिरी निकासी गरिने ढुङ्गा, गिट्टी, बालुवा, चुनढुङ्गा, ग्राभेल, खरिदुङ्गा वा स्लेट आदिमा क्र.सं.१ बमोजिमको कर लाग्ने छैन ।

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

अनुसूची-७

(दफा ८ को उपदफा (३) सँग सम्बन्धित)

माटो ,ढुङ्गा, गिट्टी ,बालुवा, स्लेट ,चुनढुङ्गा, ग्राभेल, खरिढुङ्गा, अभ्रख र दहत्तर बहत्तरको उत्खनन् ,सङ्कलन र प्रशोधन वा बिक्री वितरणमा यस ऐनको उल्लङ्घन गरेमा लाग्ने जरिवाना

क्र.स.	उल्लङ्घन को किसिम	जरिवाना
१.	नदीको बहाव वा पानी बगेको क्षेत्रमा प्रवेश वा उत्खनन् वा सङ्कलन गरेमा, उत्खनन् वा सङ्कलन गरेको सामग्री जफत गरी (प्रति मेशिन वा साधनको)	
	क. मेशिन स्काभेटर व्याक होल्डर	रु.४००००/-
	ख. ट्रिपर वा ट्रक	रु.३००००/-
	ग. मिनी ट्रक	रु.१५०००/-
	घ. ट्याक्टर	रु.१००००/-
२.	अनुमति बिना मेशिनरी औजार प्रयोग गरी उत्खनन् सङ्कलन गरेको पाइएमा उत्खनन् वा सङ्कलन गरेको सामग्री जफत गरी (प्रति मेशिन वा साधनको)	रु.५००००/-
३.	तोकिएकोभन्दा बढी गहिराइमा उत्खनन् गरेमा (प्रति घन मिटर)	रु.५०००/-

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

४.	तोकिएको भन्दा बढी सङ्ख्यामा मेशिन प्रयोग गरेमा (प्रति मेशिन)	रु.३००००/-
५.	बिहान ६ बजेअघि र बेलुकी ६ बजे पश्चात उत्खनन् वा सङ्कलन कार्य गरेमा	रु.४००००/-
६.	नदीको बहाव परिवर्तन गरी उत्खनन् गरेमा (प्रति मेशिन वा साधन)	रु.५००००/-
७.	निषेधित क्षेत्रमा उत्खनन् वा सङ्कलन गरेमा	उत्खनन् वा सङ्कलन गरेको सामग्री जफत गरी रु.१०००००/-
८.	क्र.स .१ देखि ७ सम्मको कसुर पुनः दोहो-याएमा	तोकिएको जरिवाना र सो बराबरको थप जरिवाना
९.	निषेधित महिनामा उत्खनन् वा सङ्कलन गरेमा	१. उत्खनन् वा सङ्कलन गरेको सामग्री जफत गरी प्रति घन मिटर रु.२०००।- २. एक पटकभन्दा बढी उल्लङ्घन गरेकोमा प्रत्येक पटकको दोब्बर जरिवाना
१०.	पानी, हिलो, धुलो वा गिट्टी चुहाउँदै वा झाडै नदीजन्य स्रोतको ढुवानी गरेमा	१ .ढुवानी साधनको क्षमता अनुसार प्रति घन मिटर रु.१०००/- २. एक पटकभन्दा बढी उल्लङ्घन गरेकोमा प्रत्येक अघिल्लो पटकको दोब्बर जरिवाना

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

११.	प्रत्येक पटकको ढुवानीमा राजस्व तिरेको निस्सा र चलान पुर्जा साथमा रहेको नभेटिएमा (अप्रशोधित सामग्रीका हकमा)	१. सवारी साधनको क्षमता अनुसार सवारीको प्रतिघनमिटर क्षमतामा रु. १०००।- २. एक पटकभन्दा बढी उल्लङ्घन गरेकोमा प्रत्येक अघिल्लो पटकको दोब्बर जरिवाना
१२.	प्रशोधित ढुङ्गा, गिट्टी, बालुवा, धुलोका हकमा प्रत्येक पटकको ढुवानी कार्यमा प्रशोधन उद्योगबाट जारी भएको छुट्टै मूल्य अभिवृद्धि कर बिजक तथा चलान पुर्जा साथमा रहेको नभेटिएमा	१. सवारी साधनको क्षमता अनुसार सवारीको प्रतिघनमिटर क्षमतामा रु. १०००।- २. एक पटकभन्दा बढी उल्लङ्घन गरेकोमा प्रत्येक अघिल्लो पटकको दोब्बर जरिवाना
१३.	निजी जग्गाको अप्रशोधित सामग्रीको ढुवानीका हकमा स्थानीय तहले जारी गरेको उत्खनन् अनुमति पत्र, प्रत्येक पटकको चलान पुर्जा र राजस्व तिरेको निस्सा साथमा नभेटिएमा	१. सवारी साधनको क्षमता अनुसार सवारीको प्रतिघनमिटर क्षमतामा रु. २०००।- २. एक पटकभन्दा बढी उल्लङ्घन गरेकोमा प्रत्येक अघिल्लो पटकको दोब्बर जरिवाना
१४.	प्रचलित कानुनले अनुमति दिएको वा क्षमता भन्दा बढी ढुवानी गरेमा	१. सवारी साधनको क्षमता अनुसार सवारीको प्रति घन मिटर क्षमतामा रु. २०००।- २. एक पटकभन्दा बढी उल्लङ्घन गरेकोमा प्रत्येक अघिल्लो पटकको दोब्बर जरिवाना

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

१५.	रुट तोकिएको भए तोकिएको बाहेकको रुट, समय, गति वा संख्यामा ढुवानी गरेमा	१. सवारी साधनको क्षमता अनुसार सवारीको प्रति घन मिटर क्षमतामा रु. २०००।- .२एक पटकभन्दा बढी उल्लङ्घन गरेकोमा प्रत्येक अघिल्लो पटकको दोब्बर जरिवाना
१६.	जिल्ला अनुगमन समितिले मौज्जात प्रमाणित गर्दा खरिद बिक्री परिमाणमा हिसाव मिलाउन नभएर कैफियत देखिएमा सो बराबरको परिमाणमा जरिवाना (प्रति घनफिट)	रु. २५/-
१७.	खानीजन्य पदार्थको ढुवानी गर्दा प्रत्येक पटकको ढुवानीमा चलान पुर्जाबिना ढुवानी गरेमा वा तोकिएको रुटभन्दा अन्यत्रबाट उत्खनन् गरिएको पदार्थ ढुवानी गरेमा	१. सवारी साधनको क्षमता अनुसार सवारीको प्रति घन मिटर क्षमतामा रु. २०००/- २. एक पटकभन्दा बढी उल्लङ्घन गरेकोमा प्रत्येक अघिल्लो पटकको दोब्बर जरिवाना
१८.	नदीजन्य प्राकृतिक स्रोत प्रशोधन उद्योगले प्रचलित कानून वा मापदण्ड विपरीत ऋशिड, वासिड वा अन्य प्रशोधन कार्य गरेमा वा सो कार्य गर्ने उद्योग सञ्चालन गरेमा (वार्षिक जरिवाना)	ठूला उद्योग रु.१०००००/-
		मझौला उद्योग रु.५००००/-
		साना उद्योग रु.२००००/-

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

१९.	कुनै निकायमा दर्ता नभई नदीजन्य प्राकृतिक स्रोत प्रशोधन उद्योग सञ्चालन गरेमा	रु.१०००००/-
२०.	सम्बन्धित निकायबाट इजाजत नलिई नदीजन्य प्राकृतिक स्रोत प्रशोधन उद्योग सञ्चालन गरेमा	ठूला उद्योग रु.१०००००/-
		मझौला उद्योग रु.५००००/-
		साना उद्योग रु.२००००/-
२१.	इजाजत नवीकरण नगरी नदीजन्य प्राकृतिक स्रोत प्रशोधन उद्योग व्यवसाय सञ्चालन गरेमा	ठूला उद्योग रु.५००००/-
		मझौला उद्योग रु.३००००/-
		साना उद्योग रु.१००००/-

अनुसूची-८

(दफा ९ को उपदफा (४) सँग सम्बन्धित)

नदीजन्य पदार्थ प्रशोधन गरी ढुङ्गा, गिट्टी, बालुवा, धुलो, ग्राभेल उत्पादन गर्ने उद्योगमा लाग्ने वातावरणीय सेवा

शुल्क

क्र.स.	विवरण	शुल्क
१	नदीजन्य पदार्थ प्रशोधन गर्ने उद्योगको वातावरणीय सेवा शुल्क	
	(क) ठुला उद्योग	१ लाख ५० हजार रुपैयाँ
	(ख) मझौला उद्योग	७५ हजार रुपैयाँ
	(ग) साना उद्योग	५० हजार रुपैयाँ
२. तोकिएको अवधिभित्र वातावरणीय सेवा शुल्क नबुझाउने उद्योगलाई वार्षिक पच्चीस प्रतिशत (दामासाही) ले जरिवाना लाग्नेछ।		

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

अनुसूची-९

(दफा ९ को उपदफा (५) सँग सम्बन्धित)

वातावरणीय सेवा शुल्क

क्र.सं.	विवरण	एकाइ	शुल्क रु.
१.	मदिराजन्य पदार्थको लागि प्रयोग हुने प्लाष्टिक बोतल	प्रति थान	०.०५
२.	हल्का पेय पदार्थमा प्रयोग हुने प्लाष्टिक बोतल/पाउच	प्रति थान	०.०५
३.	सुर्ती तथा गुट्खाजन्य पदार्थ प्याकेजिडमा प्रयोग हुने प्लाष्टिक पाउच/न्यापर	प्रति थान	०.०५
४.	फास्टफुड (चाउचाउ, बिस्कुट आदि) प्याकेजिङमा प्रयोग हुने पाउच/न्यापर/बट्टा	प्रति थान	०.०५
५.	खाद्य तथा पेय पदार्थ प्याकेजिडमा प्रयोग हुने प्लाष्टिक बोतल/पाउच/न्यापर/बट्टा	प्रति थान	०.०५
६.	खाद्य तथा पेय पदार्थ प्याकेजिडमा प्रयोग हुने प्लाष्टिक जार	प्रति थान	०.१०

अनुसूची-१०

(दफा १० सँग सम्बन्धित)

निर्माण सामग्री परीक्षण (प्रयोगशाला) सम्बन्धी शुल्क

सेवा सुविधाको विवरण र शुल्क

S.N.	Test	Unit	Proposed Unit Rate for service
(A)	Cement & Concrete		
1.	Consistency Test	Number	600
2.	Setting Time Test	Number	700
3.	Fineness Test (Blaine's Air Permeability)	Number	1300
4.	Soundness test (Le Chatelier)	Number	1500
5.	Making of Mortar Cubes (70.7mm x 70.7mm x 70.7mm) (Standard sand)	Number	500
6.	Mortar Cubes (150mm x 150mm x 150mm)	Number	900
7.	Compressive strength Test	Number	200
8.	Water Absorption Test for Precast Block	Number	600
9.	Compressive strength Test for Precast Block	Number	250
10.	Core cutting for Precast Block (in Lab)	Number	300
11.	Core Compressive Strength Test (including capping)	Number	1000
12.	Concrete Mix Design all Complete (excluding Material Test)	Number	21000
(B)	Aggregate		
1.	Aggregate Crushing Value Test (ACV)	Number	1300
2.	Aggregate Impact Value	Number	700

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

S.N.	Test	Unit	Proposed Unit Rate for service
3.	C.B.R (Soaked)	Number	3400
4.	Combine Flakiness and Elongation index test	Number	1200
5.	Liquid and Plastic Limit	Number	900
6.	Los Angeles Abrasion Test (LAA)	Number	1000
7.	Organic Impurities of Fine Aggregates	Number	1400
8.	Proctor Compaction Test (modified)	Number	2000
9.	Specific Gravity of Course Aggregates	Number	900
10.	Specific Gravity of Fine Aggregates	Number	900
11.	Sieve Analysis	Number	1400
12.	Sodium Sulphate Soundness (5 cycle)	Number	4300
13.	Sand Equivalent	Number	1000
14.	Stripping Value Test	Number	1500
15.	Bulk Density Test	Number	650
16.	Cement Treated Base Design (Excluding Material Tests)	Number	27000
(c)	Brick Test		
1.	Compressive Strength of Brick	Number	1500
2.	Water Absorption of Brick	Number	600
(d)	Reinforcement/ Prestressing Cable		
1.	Tensile Strength Test (Reinforcement)	Number	1700

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

S.N.	Test	Unit	Proposed Unit Rate for service
2.	Bond and Rebend Test (Reinforcement)	Number	1700
3.	Tensile Strength Test ((PSC Cable)	Number	1700
4.	Tensile Strength Test (Metal)	Number	1700
(e)	E.GI Lab		
1.	Uniformity of Zinc Coating of Wire	Number	300
2.	Tensile Test of Wire	Number	600
3.	Mass of Zinc Coating of Wire	Number	400
4.	Adhesion of Zinc Coating of Wire	Number	200
(f)	Bitumen test		
1.	Penetration Test	Number	800
2.	Absolute Viscosity Test	Number	2900
3.	Kinematic Viscosity Test	Number	2800
4.	Flash and Fire Point Test	Number	800
5.	Solubility in Trichloroethylene Test	Number	1100
6.	Softening Point Test	Number	700
7.	Specific Gravity Test	Number	700
8.	Test on residue from Rolling Thin Film of Oven test	Number	800
(i)	Viscosity ratio at 60 degree Celsius	Number	2900
(ii)	Ductility Test	Number	800
9.	Water Content in Binder (Distillation)	Number	1000

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

S.N.	Test	Unit	Proposed Unit Rate for service
10.	Loss on Heating	Number	700
11.	Bitumen Extraction Test	Number	7900
12.	Particle Charge of Emulsion	Number	200
13.	Residue on Sieve for Emulsion	Number	1100
14.	Viscosity of Emulsion (Saybolt Viscometer)	Number	1200
15.	Binder Content in Emulsion (Oven)	Number	1000
16.	Bulk Density of Asphalt Core	Number	900
17.	Asphalt Mix Design all Complete (Excluding Material Test)	Number	35000
18.	Making Marshall Specimen (10 mm. dia. 63.6mm height)	Number	1900
19.	Marshall Test	Number	400

Non-Destructive Test for Forensic Engineering

S.N.	Test	Unit	Proposed Unit Rate for service Excluding VAT
(A)	Cement & Concrete		
1	Surface Hardness	Element	1027

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

2	Cover Survey/ Rebar Orientation	Element	4108
3	Homogeneity	Element	5135
4	Crack Depth measurement	Element	5135
5	E-Modulus Calculation Test	Element	5135
6	Resistivity	Element	2567
7	Curing Efficiency Test	Element	2567
8	Corrosion Mapping	Element	15405
9	Half Cell Potential	Element	7189
10	Sonic Echo/Void Detection Test	Element	10270
11	Pull off Test/ Bond Test	Element	7189
12	Concrete Tensile Strength Test	Element	7189
13	Moisture Content	Element	4621
14	Rapid Chloride Penetration Test	Element	15405
15	Anchor Pull Out Test	Element	20540
16	Infrared Thermography	Element	3594
17	Low Strain Pile Integrity Test	Element	11297
18	High Strain Dynamic Pile Load Test	Element	513500
19	Fresh Concrete Resistivity (Smart Box)	Element	4108
20	Fresh Coarse Aggregate Moisture Content	Element	3594

खण्ड १०) अतिरिक्ताङ्क ५ प्रदेश राजपत्र भाग १ मिति २०८३/०३/३२

21	Fresh Concrete Moisture Content (W/C Ratio)	Element	3594
22	Cross Hole Sonic Logging	Element	12837
23	Impulse Echo	Element	10270
24	Maturity Meter test	Element	35945
25	Chloride Profile	Element	12837
26	Carbonation Depth Detection Test	Element	2567
27	Boroscope	Element	35945
28	Videoscope	Element	87295
29	Ground penetrating Radar	Element	51350
30	CAPO Test	Element	12837
31	Permeability Test		
		Air	Element 30810
		Water	Element 41080
32	Concrete Cutting Services	Element	30810
33	Wall Cutting Services	Element	51350

.....

आज्ञाले

सुरेश चन्द्र आचार्य
प्रदेश सरकारको निमित्त सचिव

आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेश, राप्ती उपत्यका (दिउखुरी), नेपालमा मुद्रित।

मूल्य रु. ६०।-